

# नेपाली समाचार

जापानबाट प्रकाशित पहिलो नेपाली पत्रिका | First Nepalese Newspaper in Japan | 日本初ネパール語の新聞

वर्ष ७, अंक १९, २०७२ असार १६-३०, मूल्य : १०० येन

Vol. 7, No. 19, July 1-15, 2015, Price : ¥ 100

**३** अस्ताए विश्वकै जेठा मानिस 'मोमोइ'  
एक शताब्दी बढी समय बाँचेका एक 'बुढा वक्ता' ले हालै जापानमा अन्तिम श्वास लिए



**५** एक पटक पुगेनैने मुलुक नेपाल  
मलाई जसरी भए पनि नेपाल पुगेर छोड्ने भुत सवार भएको छ ।



**७** नीरलाई 'डायमन्ड'  
चलचित्र क्षेत्रमा अनवरत योगदानले वरिष्ठ चलचित्रकर्मी नीर शाहलाई डायमन्ड शमशेर साहित्य पुस्कार दिलायो



**Across No.1 TRAVEL BY HIS**  
WORLDWIDE DISCOUNTED AIR TICKET BOOKING

KATHMANDU	
CATHAY PACIFIC (NARITA) ¥40,000~ (ONE WAY) ¥62,000~ (2 MONTH FIX) ¥77,500~ (2 MONTH FIX OPEN)	MALYSIAN AIRLINES (NARITA) ¥1,00,000~ (2 MONTH FIX OPEN) ¥85,000~ (1 MONTH FIX OPEN) ¥64,000~ (ONE WAY) (FUEL SURCHARGE INCLUDED)
CATHAY PACIFIC (HANEDA) ¥44,000~ (ONE WAY) ¥67,000~ (2 MONTH FIX) ¥88,000~ (2 MONTH FIX OPEN)	ETIHAD AIRWAYS ¥55,000~ (35 DAYS FIX) QATAR AIRWAYS (HANEDA) ¥47,200~ (35 DAYS FIX OPEN)
CHINA EASTERN AIRLINES ¥22,500~ (6 MONTH FIX OPEN) ¥20,300~ (ONE WAY)	AIR INDIA ¥61,000~ (1 MONTH FIX OPEN) ¥66,000~ (3 MONTH FIX OPEN) ¥42,000~ (ONE WAY)
CHINA SOUTHERN AIRLINES ¥68,300~ (3 MONTH FIX OPEN) ¥46,000~ (ONE WAY)	KOREAN AIRLINES ¥46,000~ (3 MONTH FIX OPEN)
THAI AIRWAYS ¥80,000~ (2 MONTH FIX)	SINGAPORE AIRLINES ¥80,000~ (1 MONTH FIX OPEN)

विस्तृत जानकारीको लागि  
Rikesh Maharjan - Juma Maharjan  
080-4794-4065 (SoftBank) 03-6871-9261  
Business Hour [Mon.-Fri.] 10:00-19:00 [Sat./Sun. national holiday] 11:00-18:00  
माथि उल्लेखित मूल्यमा इन्धन शुल्क र एयरपोर्ट कर समावेश गरिएको छैन  
his552d@his-world.com http://www.no1-travel.com

## एनआरएन जापानमा नेतृत्वका लागि होडबार्जी धमाधम उम्मेद्वारी घोषणा गर्ने क्रम जारी

□ नेस संवाददाता, टोकियो

एनआरएन जापानको अधिवेशनको मिति आगामी अगस्त ३० मा हुने सार्वजनिक भएलगत्तै विभिन्न पदमा उम्मेद्वारीको घोषणा गर्ने क्रम सुरु भएको छ । उसो त एनआरएन जापानले निर्वाचन समिति गठन गर्ने मुख्य काम भने बाँकी नै छ । निर्वाचन हुने नै छन् । तर त्यो भन्दा अगावै एकपछि अर्को गर्दै धमाधम उम्मेद्वारीको घोषणा गर्ने क्रमले तिव्र रूप लिएपछि यतिबेला जापानको माहौल तातेको छ ।

एनआरएन जापानको भावी नेतृत्वको दावी गर्दै बहालवला तीनैजना उपाध्यक्षहरू क्रमशः सुदन थापा, नरबहादुर थापा र तुल्सीराम खरेलले



समिति गठन भएपश्चात निर्वाचन कार्यक्रम सार्वजनिक भएपछि मतदाता नामावली सार्वजनिक गर्ने, उम्मेद्वारी दर्ताको समय किटान गर्ने, दावी बिरोध गर्ने र मतदान लगायतका कार्यक्रम सार्वजनिक उम्मेद्वारीको घोषणा गरेका छन् । रेष्टुरेन्ट व्यवसायी सुदन थापा एनआरएन जापानको एक कार्यकाल कार्यसमितिको सदस्य, एक कार्यकाल आइसीसीका लागि युवा प्रतिनिधि र हाल उपाध्यक्षका

सुदन थापा नरबहादुर थापा तुल्सीराम खरेल

२२ बाँकी पृष्ठ ६ मा

## सरकारको नीति तथा कार्यक्रम: आगामी वर्ष स्थानीय निकायको निर्वाचन, धेरै योजना चल्तीकै

□ नेस संवाददाता, काठमाडौं

काठमाडौं- राष्ट्रपति रामवरण यादवले सरकारको नीति तथा कार्यक्रम बुधबार व्यवस्थापिका संसदमा पेश गर्नुभएको छ । यसपटकको नीति तथा कार्यक्रममा १८ वर्षदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन यसै आर्थिक वर्षमा गरिने उल्लेख छ । त्यो बाहेक सडक निर्माण, भूकम्पका कारण भत्केका संरचनाको पुनर्निर्माण, नवनिर्माणमा विशेष प्राथमिकता दिइएको छ ।

मुलुकलाई सन् २०२२ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नती गर्ने लक्ष्यसहित सार्वजनिक भएको नीति तथा कार्यक्रममा सन् २०१७ सम्ममा सबैका लागि पिउँने पानी, तराईमा आर्सेनिकरहित पानीको सुविधा पुर्याउने उल्लेख छ । सुशासन कायम गर्न शुच्य सहनशिलाताको नीति लिई त्यसविरुद्ध सबै उपायहरू अवलम्बन गरिनेछ अख्तियार

२२ बाँकी पृष्ठ ६ मा

## संविधान धार्मिक ग्रन्थ होइन, परिवर्तन हुँदै जान्छ

नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला संविधानसभाको संविधान मस्यौदा समितिका सभापति हुनुहुन्छ । दलीय मतभिन्नता र विरोधबीच समितिले आफ्नो मस्यौदा प्रतिवेदन संविधानसभालाई बुझाएको छ । तर, मस्यौदामा खासगरी मधेस केन्द्रित तथा केही साना दलले विरोध गरेका छन् । राम्रण नेपालले धार्मिक स्वतन्त्रताको हकमा अनावश्यक विषय थपेको भन्दै संविधानसभा नै अवरोध गर्नुको भन्दै संविधानसभा नै अवरोध गर्नुको चुनौतिपूर्ण समितिको सभापतिका हैसियतमा रहनुभएका सिटौला आफै पनि मस्यौदा नै पूर्ण संविधान नभएको बताउनुहुन्छ । मस्यौदा

समासदका कुरा

२२ बाँकी पृष्ठ ६ मा

**Original Nepali Taste**

**इभल स्ट्राइनिङ्ग & पारिफेक्ट डाइजिस्ट एण्ड बार**

शुद्ध नेपाली स्वादका लागि अद्वैत स्वादमा

टिपिकल नेपाली दालभात, गुन्द्रुक, मुकुटी, मःम, छोयला, भटमास साँधेको, टिमुरको चटनी जस्ता नितान्त मौलिक स्वादका नेपाली परिकारका लागि सधैं हामीलाई सम्झनुहोला ।

40 seats included a separate room with 12 people.

PARTY OK!!

नेपाली स्वाद र सन्तुष्टीका पारस्वीहरूका लागि आफ्नोपन र पारिवारिक वातावरणमा साथीभाइ, इष्टमित्र, चेलीबेटी लगायत पाहुना सुवाउन तथा सांघीतिक माहौलमा मिनी पार्टी गर्न परेमा सेवामा हाजिर छौ ।

TEL/FAX: 03-6276-9819

**विशेष छुटको व्यवस्था**

उच्च गुणस्तरको, तन्दुर तथा विभिन्न मसलाहरू चाहिएमा अथवा रेष्टुरेन्टलाई आवश्यक पर्ने विभिन्न सामग्रीहरूका लागि हामीलाई सम्झनुहोस् ।

**भारी छुटमा गुणस्तरीय काजू उपलब्ध छ ।**

**जापानमा तन्दुर तथा मसलाहरूको पहिलो शोक विक्रेता**

सम्पर्क: **NAMASTE BOUEKI**  
Namaste Boueki Building, 3375 Nakashima, Shikamaku, Himeji-Shi, Hyogo, 672-8035  
TEL: 079-231-4343 / MOB: 080-5343-6366 FAX: 079-231-4344

**"नेपालीका लागि नेपालीबाटै"**  
फुदोसान, हाकेन र इन्टरनेट लगायतका सेवाहरू

कोठा तथा रेष्टुरेन्ट चाहिएमा  
जापानका विभिन्न ठाउँमा काम चाहिएमा  
इन्टरनेट जडान गर्नु परेमा  
कम्प्युटर चाहिएमा  
सिस्तेमा सफ्टवेकको मोबाइल चाहिएमा

सिन्जुकु, इकेबुकुरो, सिनओकुवो, ताकादानोवा, नाकाओ, कोयुजी, कामाता, कोइवा ग्योतोको, गोतान्दा आसागारा, साइतामा, विवा, खानागावा, लगायत अन्य ठाउँहरू

विशेषताहरू:  
- अति नै सस्तो किमती भएको कोठा तथा इन्की रेष्टुरेन्टहरू  
- पायक पर्ने उपयुक्त ठाउँहरू  
- ग्यारेन्टरको फ्रन्जट नहुने  
- छिटो र छरितो

Global Home Network Co., Ltd.  
Tokyo-To, Shijuku-Ku, Hyakunin-Cho 1-17-5, Mezon Ogura 305  
Phone: 03-5937-6958 Fax: 03-5937-6959  
Mobile: 080-6527-7429 (Pauleil) 080-3158-5833 (Yoshida)  
URL: globalhomejapan.com  
E-mail: shiva\_pkr@globalhomejapan.com

Discount Air Ticket Worldwide  
Shibuya Branch

**हवाई-टिकटका लागि स्वर्णिम अवसर "नम्बर् वन ट्रामल"**

विगत २५ वर्षदेखि यहाँहरूको सेवामा समर्पित "नम्बर् वन ट्रामल" मा विशेष छुट सहित सस्तो र भरपर्दो हवाई टिकट बिक्री भइरहेको छ ।

**Kathmandu "Round Trip"**  
JPY 24,600+TAX 06 Month fix open fix CHINA EASTERN AIR  
JPY 46,000+TAX 01 Month fix open KOREAN AIRLINES  
JPY 80,000+TAX 01 Month fix open SINGAPORE AIRLINES  
JPY 78,000+TAX 03 Month fix open CHINA SOUTHERN AIR  
JPY 53,000+TAX 01 Month fix open ETHID AIR

**Kathmandu One Way**  
JPY 41,000+TAX One Way CHINA SOUTHERN AIR  
JPY 35,200 One Way ETHHAD AIR

**THAI AIR 40,000円**  
1 Month Fixed

150-0043 Shibuya Ku, Dougenzaka 1-20-1 Osawa Bld. 6F, Tokyo, Japan  
Shibuya Contact: Dinesh KC 080-4142-4740 (SB), Raju Shrestha 070-1202-7068 (SB)  
Bimala 080-4142-4741 (NOKHAMMA), Office: 03-3770-1381, Email: no1shb@alles.or.jp

**कोठा तथा इन्टरनेटका लागि जापानभरी नै सेवा उपलब्ध छ**

INTERNET

आकर्षक नगद तथा कम्प्युटर उपहार सहित इन्टरनेट जडान गरिन्छ ।

नेपाली मार्केटमा काम गरेको लामो अनुभव प्राप्त पार्ट टाइम स्टाफ र एजेन्टको आवश्यकता छ ।

CONTACT: **ADVANCE LIFE CO., LTD.**  
169-0075, Tokyo, Shijuku-Ku, Takadanobaba 4-9-18, Azegami Saven Bldg. 201  
TEL: 03-6304-0537 FAX: 03-6304-0538  
Mobile: 080-4166-9841 (Shrestha), 080-3159-3298 (SB), 080-4097-8715 (Docomo) (Fukuda)

Published By:  
**GMT International Co., Ltd.**  
Tilak Malla  
Chairman  
Bhushan Ghimire  
Editor  
Dr. Bhupal Man Shrestha  
Managing Director  
2-14-4 (1F) Hyakunincho, Shinjuku-Ku, Tokyo 169-0073  
Tel & Fax: 03-5937-5314  
Email: nepalisamchar@gmail.com, samudraparnews@gmail.com  
http://www.samudrapari.com, http://www.gmt-intl.com

सम्पादकीय

संविधान निर्माणको आशा

नेपालमा यस वर्षको आरम्भमै आएको महाभूकम्पले नेपालीको मन अनि लाखौं घर, पाखापखेरा छिया छिया र चिरा चिरा पारे पनि मुख्य राजनीतिक दलहरूलाई संविधान निर्माणका कार्यमा भने जोडाइदिएको छ । एउटा विपत्तिको अवस्थाले भए पनि राजनीतिकदलहरूलाई अर्को महत्वपूर्ण कार्य गर्न प्रेरित गर्नु संविधानको पर्खाइमा लामो समयदेखि कुरिरहेका सबै जनताका लागि राहतको विषय हो । भूकम्पले आहत भएकाहरूलाई पनि कमसेकम आफूले दुख पाएको भए पनि संविधान बन्नु सक्दा राहतको महशुश हुन सक्छ । अहिले पनि संसदमा पेश गरिएको मस्यौदाको केही साना दलहरूले उनीहरूको हिसाब अनुसार चर्के विरोध गरेका छन् । संविधान निर्माणको प्रक्रिया संविधान सभामा उपस्थित सबैको सहमति वा सबैको सहमतिबाट तय हुने प्रक्रियाबाट टुंगो लाग्न सक्नु सबैभन्दा राम्रो विकल्प हो । तर त्यसो हुन नसक्दा पनि संविधान छिटो भन्दा छिटो जारी गर्नु आवश्यक छ । संविधान निर्माणका लागि हामीले धेरै समय र धन खर्ची सकेका छौं । बहस पनि धेरै भैसके । तर त्यसरी नै निश्कर्ष निस्कन कस्ने सम्भावना देखिएन । अहिले कमसेकम संविधान सभामा प्राप्त मतका आधारमा भए पनि धेरै जनताको प्रतिनिधित्व गर्नेहरू संविधान जारी गर्ने लक्ष्यका साथ प्रक्रियामा अघि बढिरहेका बेलामा सबैको साथ सहयोग आवश्यक छ । विरोधमा उत्रिएका दलहरूले पनि संविधान जारी नहुँदासम्म आफ्ना कुराहरू राख्दै र संविधानमा सकेसम्म समावेश गराउने प्रयास गर्दै जानु उपयुक्त देखिन्छ । प्रक्रिया छोडेर विरोधमा जाँदा स्वभाविक रूपमा संविधानमा उनीहरूका भावना समावेश हुने सम्भावना झनै कमजोर हुन्छ ।

संविधान सभामा पेश गरिएको मस्यौदामाथि सभासदहरूले बोल्ने क्रम सकिएपछि पारित भएको छ र अब संविधान सभाले पारित गरेको मस्यौदा जनतासामु छलफलमा लैजाने तयारी भएको छ । ६०१ मा सहमति हुन नसकेको विषय जनताका बीचमा लगेर दुइ-ग्याउन सकिन्छ भन्ने यसको आशय पक्कै होइन । कमसेकम जनतालाई जारी हुनु पूर्व संविधानका अन्तरबस्तु जानकारी गराउनु मात्रै पनि राम्रो कुरा हो । जनताबाट प्राप्त सुझावलाई प्रतिवेदनका रूपमा सभासदले संवाद समितिलाई बुझाउनेछन् र त्यसपछि मस्यौदा समितिमा पठाएर विधेयकका रूपमा संविधानसभामा टेबुल हुने प्रक्रिया तय भएको छ । यसरी अघि बढेको प्रक्रियालाई अब कुनै पनि व्यवधानले रोक्न नसक्ने बनाउन तिर सबै चनाखो हुनु जरुरी छ । त्यसै कमजोर अवस्थामा रहेको मुलुकको विकासको गतिलाई भूकम्पले झनै पछि धकेलिरहेको छ । अब जतिसक्दो छिटो संविधान जारी गरेर समृद्ध नेपाल निर्माणको निम्ति कमसेकम अहिले संविधान निर्माणमा एकजुट भएकाहरू एक साथ अघि बढ्न सक्नुपर्दछ ।

एनआरएन जापानमा  
उम्मेदवारी घोषणालाई हेर्दा

विचार



तिलक मल्ल

एनआरएन जापानको अधिवेशन नजिकिँदै गर्दा अहिले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्नेहरूको चटारो बढेको छ । यद्यपि निर्वाचन कार्यक्रम भने सार्वजनिक भईसकेको छैन । उम्मेदवारीको घोषणा गर्ने उम्मेदवारहरूले दावी गरिएको पदमा आफू सबैभन्दा योग्य र सक्षम रहेको हवाला दिने गरेका छन् । अहिलेसम्म अध्यक्षका लागि ३ जना, उपाध्यक्षका ३ जना, महासचिवका ३ जना, सचिवका २ जना र कोषाध्यक्षका २ जनाको उम्मेदवारी सार्वजनिक भईसकेको छ भने अर्कै थपिने संभावना त छँदैछ । नेतृत्वका दावी गर्नेहरूले एनआरएनको अभियान र यसको मुल उद्देश्य, विगतमा एनसीसी जापानको भूमिका, सहभागिता र योगदानलाई बुझेको हुनु यहाँ वाञ्छनीय देखिन्छ । नेतृत्वका दावीदारहरूले अघिल्ला कार्यसमितिहरूका कार्यकाल के कति कारणले फितला वा सफल हुन पुगे अर्थात् प्रभावकारी कार्यसम्पादन हुन सके वा सकेनन् भन्ने बारे पनि गहन विश्लेषण गर्ने क्षमता राख्न सक्नुपर्दछ । एनआरएन जापानको छबिलाई अरु उकास्न सके धेरै राम्रो, नसके यो भन्दा खरकन नदिनका लागि अबको नेतृत्व सक्षम र सचेत हुनुपर्दछ । अहिले सतहमा देखिएका उम्मेदवारी घोषणाको स्थितिलाई हेर्दा संगठनलाई सुदृढ बनाउन एउटा निश्चीत भिजन र योजना लिएर अगाडि बढाउने भन्दा पनि रहर पुरा गर्न घोषणा गरी हेरौं न त भन्ने आशयले आएको देखिन्छ ।

विगतबाट सिक्ने र कमीकमजोरीलाई सच्याउने अवसर पनि हो यसपालीको एनआरएन जापानको अधिवेशन । विकेन्द्रीकरणको आवाजलाई मनन गर्दै अघिल्लो कार्यसमितिलाई महत्वपूर्ण जिम्मेवारीका पदहरू राजधानी बाहिर पुग्यो त्यसले गर्दा के कस्ता अस्तरहरू देखिए भन्ने सबैलाई घामजस्तै छर्लङ्गै छ, त्यसबाट पनि पाठ सिक्दै अबको कार्यसमिति निर्माण हुन आवश्यक छ । सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी समानुपातिक उपस्थिति र पदीय काम, कर्तव्य, अधिकार क्षेत्र र मर्यादालाई ख्याल गर्दै युस्त समिति निर्माण गर्ने जिम्मेवारी अहिले जापानबासी सन्त नेपालीहरूको कौंधमा आएको छ । यो जिम्मेवारीलाई बुद्धिमत्तापूर्वक ढंगले पुरा गर्न जापानको नेपाली समुदायका अगुवाहरू मौन बस्न मिल्दैन, समयमै आवश्यक छलफल तथा गृहकार्य थाल्नु जरुरी छ, नत्र भने अब नै एनआरएन जापानको कार्यसमितिको गुणस्तर अर्कै खरकन सक्ने संभावनालाई नकार्न मिल्दैन ।

उसो त उम्मेदवारी घोषणा गर्नु नै सबैथोक भने होइन, यद्यपि जिम्मेवारीका हिसाबले एनआरएन जापानको गहन पदहरूलाई यति हलुकसंग यस अघि कहिले लिईएको पाउँदैन जसरी यो वर्ष लिईएको छ । कहिलै नसुनिएका नामहरू पनि सिधै उपलब्ध तहका पदाधिकारीमा दावी गर्दै मैले यो गर्छु र उ गर्छु भन्ने प्रतिबद्धतासहितका फेशनेबल जस्ता लाग्ने उम्मेदवारीको घोषणालाई हेर्दा यस्तो लाग्छ एनआरएनको अधिवेशन अब चुनावी अभ्यास गर्ने थलोकोरूपमा परिणत हुँदै छ । विशेषगरी नेतृत्वका दावीदारहरूले करिव करिव अस्तब्यस्तको अवस्थामा पुगेको एनआरएन जापानलाई के सौँचिकै व्यवस्थित र सशक्त ढंगले नेतृत्व प्रदान गर्न सक्लान् त ? एनआरएन अभियानलाई जापानबासी सर्वसाधारण नेपालीको बीचसम्म पुऱ्याउन त्यहीअनुसारको प्रभावकारी कार्यक्रम तथा योजना ल्याउनुपर्छ त ? उनीहरूको कार्यशैली र कार्यक्षमताले यी र यस्ता जनमानसमा उठेका यक्ष प्रश्नलाई सम्बोधन गर्न सक्ने हैसियत राख्नुपर्छ त ? आजको दिनमा एनआरएन जापानको वरिपरि घुमिरहेको सबैभन्दा सोचनीय र केन्द्रिय विषय यही हो । हुन त, अधिवेशनको पूर्वसन्ध्यामा मानिसहरू बहकिनु, भावनामा कुनै उम्मेदवारको पक्ष वा विपक्षमा लाग्नु मानवीय स्वभाव हुन् । प्रतिबद्धताका नाममा दर्जनी बूँदाहरू संप्रेषित हुनु पनि कुनै नौलो कुरा भएन । यस्ता प्रतिबद्धताका फेहरिष्ट यसअघि पनि धेरैको हेरिएकै हो, पढिएकै हो । यद्यपि उम्मेदवारहरूले जापानका नेपालीलाई यतिधेरै मूर्ख बनाउने चेष्टा यो भन्दा बढि नगरे हुन्थ्यो, किनभने गर्न नपर्ने खोत्रो आशवासन र उधारो प्रतिबद्धताले भोट तान्ने दिन अब गए । त्यो भन्दा बरु यहाँका नेपालीहरूको मन जित्ने काम गरेर देखाउनुस, भोट माग्ने पर्दैन, आफैँ दिन आउँछन् । अधिवेशनको एकाध महिना अगाडि हतारमा सदस्यता वितरण गर्ने, उम्मेदवारलाई आवश्यक

प्रतिस्पर्धाबाट जितेर आएकाहरूको जमात भएकोले यो कमीटीमा थोरबहुत उन्माद देखियो भने नेतृत्व जति राजधानी टोकियो बाहिर गयो । अधिवेशनबाट नेतृत्व चयन भएलगत्तै दशैतिहार, एनआरएन विश्वसम्मेलन, नयाँ वर्ष आदि कारणले नयाँ टिमले काम थाल्दा ६ महिना चिपिसकेको थियो । बाँकी रहेको डेढ वर्षमा नेपाल फेष्टिबल, तातेसिना सम्मेलन लगायतका ठूला इभेन्ट आयोजना गर्दा यो कार्यसमितिको अधिकांश समय र ऊर्जा खर्च भयो । त्यसबाहेक राजधानी काठमाडौँमा बन्न लागेको एनआरएन भवन निर्माणका लागि र पछिल्लो समयमा भूकम्प पीडितका लागि जापानमा बजेट संकलन गर्नुपर्ने जिम्मेवारी पनि यो कार्यसमितिको भागमा पर्‍यो । जापानको ब्यस्तता, भौगोलिक दूरी जस्ता समस्याहरूसंग भेट्दै दुई वर्षको अवधि यता र उता गर्दा लामग सकिन लागेको अवस्थामा अब यो कार्यसमितिसंग अन्तिम एउटा कार्यभार बाँकी छ । यो कार्यभारलाई अत्यन्त संयमित, गम्भीरता एवं इमान्दारिताका साथ सम्पन्न गर्न सक्थो भने यो कार्यसमितिलाई खोट लगाउने ठाउँ रहँदैन । त्यो भनेको निष्पक्ष र भयरहित वातावरणमा युस्त र सशक्त नयाँ कार्यसमिति बनाएर जिम्मेवारी हस्तान्तरण गरी बहिरगर्न हुने हो । यस अर्थमा अहिले पोखरेल नेतृत्वको एनआरएन जापान कार्यकालकै सबैभन्दा महत्वपूर्ण दायित्व पुरा गर्ने ऐतिहासिक संघारमा उभिएको छ ।

एनआरएन जापानमा मात्र नभएर कुनै पनि संगठनमा नेतृत्वमा जो सुकै भए पनि कार्यकारी एवं चलायमान केन्द्रिय भूमिका महासचिवकै हुने भएकोले महासचिव भनेको संगठनको मेरुदण्ड हो । अध्यक्षले उसको कार्यक्षमताअनुसार नेतृत्व प्रदान गर्ने, नीति तथा कार्ययोजनाहरू ल्याउने, आन्तरिक तथा बाह्य सम्पर्क तथा सम्बन्ध बिस्तार गर्ने, केन्द्रसंग निरन्तर सम्पर्कमा रहने, टिमलाई निरन्तर क्रियाशील बनाईरहने जस्ता कार्य गर्न सक्छ भने यी सबै कार्यलाई आवश्यक लिपीबद्ध गरी सबैमाफ पुऱ्याउने, आवश्यक अभिलेख राख्ने, सहि ढंगले कार्यान्वयन गर्ने जस्ता सबैभन्दा महत्वपूर्ण र केन्द्रिय भूमिका महासचिवको रहन्छ । त्यसकारण पनि अबको महासचिव पछिल्ला समयमा थपिएका जिम्मेवारी र चुनौतीलाई सामना गर्दै संगठनभित्रका ब्यवस्थापकीय सुधार गर्न सक्ने सक्षम र ऊर्जाशील ब्यक्ति आउन जरुरी छ । एनआरएन जापानको इतिहासलाई फर्केर हेर्दा अहिलेसम्मका महासचिवहरू एकेडेमिक पृष्ठभूमिबाट आएको देखिन्छन् । तथापि उनीहरूबाट अपेक्षित भूमिका निर्बाह भए वा भएनन् त्यो भने समय आएपछि मुल्याङ्कन हुने नै छ ।

यहाँ भन्न खोजिएको के भने लहडको भरमा उम्मेदवारी घोषणा गर्ने, जसरी हुन्छ चुनाव जित्ने त्यसपछि आफ्नो जिम्मेवारी, कर्तव्य र भूमिकालाई भुसुकै बिसरि निदाएर बस्ने हो उम्मेदवारी घोषणा गरेर क्षणिक चर्चा बटुल्ने कष्ट कसैले नगर्दा एनआरएनको हितमा हुने छ । चुनावी मैदानमा उत्रिसकेपछि हार जित भईहाल्छ, त्यसपछि जुगाको लडाईँ सुरु हुन्छ, त्यसले समाजमा कुनै न कुनै रूपमा विभाजन ल्याउन मद्दत गर्छ, जसले गर्दा काम गर्ने वातावरण घुमिल बन्छ । त्यसकारण उम्मेदवारको घोषणा गर्नुअघि अपेक्षित पदका लागि आफू के कति योग्य छु, जिम्मेवारी पुरा गर्न सक्ने क्षमता छ कि छैन, अभियानका लागि के कति समय दिन सकिन्छ, समाजले आफूलाई कसरी हेरिरेको छ भने राम्रोसंग विचार गर्न आवश्यक छ । सच्चा अभियान्ताले आफूले ताकेको पदमा आफूभन्दा योग्य अरु नै आउँछन भने त्यसका लागि बिनापूर्वाग्रह त्याग गर्न पनि तयार हुनुपर्दछ र आफूबाहेक योग्य ब्यक्तिहरू अरु पनि हुन सक्छन् भन्ने सँधै हेक्का राख्न सक्नुपर्दछ । योग्य र सक्षम ब्यक्तिले पदका लागि मरिहते गर्नु पर्दैन, पदले तपाईंलाई खोज्दै आउँछ, ईच्छाशक्ति मात्र देखाउन सक्नुपर्दछ । यसपाली अहिलेसम्मका उम्मेदवारलाई हेर्दा धेरैजसो अन्यत्र जिम्मेवार पदमा बहालवलाहरू देखिन्छन् । कस्तीमा पनि अध्यक्ष र महासचिव जस्तो प्रमुख कार्यकारी पदमा आसिन ब्यक्तिहरू दोहोरो भूमिकामा नरहे राम्रो हुने थियो । 'अनुहार एक भूमिका अनेक' भयो भने जिम्मेवारी वहन कार्य प्रभावकारी ढंगले सम्पादन हुन सक्दैनन् । उनीहरूले कि त हालको जिम्मेवारी त्यागेर आउन सक्नुपर्दछ कि त त्याग्ने आधार आवश्यक पार्न सक्नुपर्दछ । अब एनआरएन संगठनभित्र शुद्धिकरणको थालनी यहि बिन्दुबाट सुरु गरिनुपर्दछ ।

नेपाली समाचार  
घरघरमै भगाउनुस  
समसामयिक समाचार तथा  
अत्यावश्यकिय सन्दर्भ सामाग्रीहरूको  
संगालो नेपाली समाचार घरघरमै  
मगाएर आफू पनि पढ्नुहोस अरुलाई  
पनि पढ्न प्रेरित गर्नुहोस ।  
बार्षिक ग्राहक शुल्क  
मात्र ५ हजार येन  
Our Bank Details:  
Post Bank 10120-51602201  
Mizuho Bank 1030285 (Nishi Shinjuku Branch)  
GMT International Co. Ltd.  
Tel & Fax: 03-5937-5314 Mobile: 080-4150-5314

## सफ्ट बैंकले भारतमा २० अर्ब डलर लगानी गर्ने

□ नेस संवाददाता, टोकियो

जापानको नम्बर वन मोबाइल कम्पनी सफ्ट बैंकले उदाउँदो अर्थतन्त्रको रूपमा चिनिएको भारतमा सौर्य उर्जाको लागि २० अर्ब डलरको लगानी गर्ने घोषणा गरेको छ ।

सफ्ट बैंकले ताइवान कम्पनी फक्सकम र भारती इन्टरप्राइजेजसँगको संयुक्त लगानीमा सो लगानी गर्ने भएको हो । उक्त लगानीबाट सफ्ट बैंकले वायु तथा सौर्य उर्जा गरी २० गिगावाट उर्जा उत्पादन गर्ने योजना बनाएको समाचारमा जनाईएको छ । जुन अहिलेको क्षमताको करिब ५ गुणा बढि हुनेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी २०२२ सम्ममा भारतको सौर्य तथा वायु उर्जा जस्ता क्लिन इनर्जीको क्षमता १ सय गिगावाट पुऱ्याउने लक्ष राखेका छन ।

जसले गर्दा भारतको उर्जा संकट समस्याको समाधान गर्नुका साथै ३० करोड भन्दा बढि अन्धकारमा रहेका भारतीय जनताहरूलाई बिद्युत उपलब्ध

गराउन सकिने बताइएको छ । भारतमा हाल कुल उर्जा उत्पादनको ६० प्रतिशत भन्दा बढि कोइलाबाट उत्पादन हुने भएकोले बातावरणमा पनि नराम्रो असर



परिरहेको बताईएको छ ।

सफ्ट बैंकका संस्थापक सोन मासायोसीले आफ्नो कम्पनीले भारतको उर्जा क्षेत्रमा क्लिन इनर्जी मार्फत नयाँ

आयाम ल्याउनको लागि सो लगानी गर्न लागेको सञ्चार माध्यमलाई बताउनुभएको छ । सौर्य उर्जा सम्बन्धी उपकरणहरूको उत्पादनमा पनि सफ्ट बैंकले लगानी गर्ने क्रममा गत ९ महिना भित्रमा १ अर्ब डलर लगानी गरिसकेको पनि मासायोसीले जानकारी गराउनुभएको छ । नयाँ भेञ्चर कम्पनी एसबिजी क्लिनटेकको नामबाट नयाँ लगानी गरिने र त्यसका लागि जतिसक्दो छिटो सरकारी प्रक्रिया पूरा हुन्छ त्यति नै छिटो काम सुरु गरिने एक पत्रकार सम्मेलनमा सोनले जानकारी दिनुभयो ।

भारती इन्टरप्राइजेजका अध्यक्ष सुनिला भारतीको उपस्थितिमा सोनले उक्त कुराहरू नयाँ दिल्लीमा घोषणा गर्नुभएको हो । भारतीय प्रधानमन्त्री मोदीले क्लिन इनर्जीलाई प्राथमिकतामा राखेर आगामी योजनाहरू ल्याउने घोषणा गरे पश्चात बिश्वका बिभिन्न राष्ट्रका कम्पनीहरूले भारतको उर्जा क्षेत्रमा लगानी गर्ने योजनाका साथ अगाडि आएका हुन् ।

## विश्वकै सबैभन्दा जेष्ठ नागरिकको निधन

टोकियो । विश्वकै सबैभन्दा जेष्ठ नागरिकको मान्यता पाउनु भएका जापानी नागरिक साकारी मोमोइको ११२ वर्षको उमेरमा निधन भएको छ ।

गत आइतबार साइतामा प्रिफेक्चरमा उहाँको निधन भएको स्थानिय सञ्चारमाध्यमहरूले जनाएका छन् । मोमोइलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले गतवर्षको अगस्त महिनामा १११ वर्षको उमेरमा विश्वकै सबैभन्दा जेष्ठ पुरुष नागरिकको मान्यता दिएको थियो । सन् १९०३ फेब्रुअरी ५ तारिखमा जन्मनुभएका मोमोइ माध्यामिक बिद्यालयका पूर्व प्राधानाध्यापक हुनुहुन्थ्यो ।

मुगोलामा समस्या रहेका उहाँको स्वास्थ्य दुई साता देखि नाजुक हुँदै गएपछि गत आइतबार निधन भएको अधिकारीहरूले जनाएका छन् । मोमोइले गत वर्ष आफूलाई अफ २ वर्ष जति बाँच्ने ईच्छा भएको बताएको सञ्चारमाध्यमहरूले जनाएका थिए ।

उहाँ फुकुसिमाको मिनामी सोमा सिटीमा जन्मनु भएको हो । उक्त ठाउँ सन् २०११ मार्चको महाभूकम्प तथा सुनामीबाट सबैभन्दा बढि प्रभावित रहेको थियो । मोमोइको निधन पश्चात सबैभन्दा जेष्ठ पुरुषको रूपमा अर्का जापानी नागरिक यासुतारो कोइदे रहेको एक अमेरिकी अनुसन्धान समूहले बताएको छ ।

कोइदेको उमेर पनि ११२ वर्ष नै भएको र उहाँ मोमोइ भन्दा १ महिना

मात्र कम उमेरको भएको बताईएको छ । विश्वको सबैभन्दा जेष्ठ महिलाको रूपमा भने ११६ वर्षीया अमेरिकी नागरिक सुसान्ना मुसात जोन रहेको बताईएको छ । सन् १८९९ मा जन्मनुभएको उहाँले हाल आफ्नो ११६ औं जन्मदिन मनाउनुभएको छ । जापानीहरू विश्वमा



लामो समय बाँच्नेहरूमा गनिन्छन् । यहाँको जनसंख्याको करिब एक चौथाई ६५ वर्ष माथिका छन । बालबालिकाको संख्यामा आएको कमी र बुद्धाहरूको संख्यामा आएको बृद्धि जापान सरकारको लागि एक ठूलो चुनौतीको रूपमा देखिएको छ ।

## आनाको उडानमा हलाल मेन्यु थपिने

नेस संवाददाता, टोकियो - जापानको प्रसिद्ध हवाई कम्पनी अल निप्पोन एयरलाइन्स अर्थात आनाले आफ्नो उडानमा अब हलाल मेन्यु पनि थप गर्ने भएको छ ।

पछिल्लो वर्षहरूमा बढ्दो विदेशी यात्रु र त्यसमा पनि मुस्लिम यात्रुहरूको मागलाई ध्यानमा राख्दै यस्तो गर्न लागिएको आना श्रोतले जनाएको छ । ग्राहकहरूको आवश्यकता तथा मागलाई ध्यानमा राख्दै सेवा दिने जापानी संस्कृति अनुसार आफ्नो कम्पनीले यो सेवा दिन लागेको आनाका उपाध्यक्ष तेचुओ फुकुदाले बताउनुभयो ।

आना विश्वकै सूचीकरणमा ५ तारे एयरलाइन्स भएकोले सोही अनुसार सेवा दिन आफ्नो कम्पनी तयार रहेको उहाँले जानकारी दिनुभयो । जापानमा इण्डोनेसिया, मलेशिया लगायतका राष्ट्रहरूबाट आउने मुस्लिम पर्यटकहरू हरेक वर्ष बढ्दै गइरहेका छन् । जापानमा इण्डोनेसियाली पर्यटकको संख्या वार्षिक ३३.४ प्रतिशत र मलेशियाली पर्यटक वार्षिक १६.१ प्रतिशतले बृद्धि भईरहेको छ । आनाले आगामी सेप्टेम्बर देखि मलेशियाको क्वालालम्पुरको लागि दैनिक उडान गर्ने योजना बनाउनुका साथै उडानमा हलाल मेन्यु थपनका लागि मलेशियाली कम्पनीसँग सहकार्य पनि गर्दै आएको छ ।

सेप्टेम्बर १ तारिखदेखि आनाले जापानमै पहिलो पटक हलालको मान्यता पाएको सुन्नु आओइदो सिजुओका ग्रीन



टी पनि उपलब्ध गराउने भएको छ । त्यसैगरी फष्ट क्लास यात्रुहरूका लागि विशेष खालको अल्कोहल फ्रि वाइन पनि उपलब्ध गराउने योजना बनाएको छ । आनाले मलेशियाको उडानलाई लक्षित गर्दै बिभिन्न सेवाहरू थप गर्ने योजना बनाएको छ । जापानमा एसियाली तथा खाडी मुलुकबाट आउने पर्यटकहरूको संख्यामा आएको बृद्धिसँगै हलाल फुडको बजार बिस्तार र प्रचार प्रसार पनि तीव्र हुँदै आएको छ ।

## निःशुल्क प्रवेशाज्ञा र हवाई टिकटको निर्णय कार्यान्वयन

काठमाडौं - श्रम तथा रोजगार मन्त्रालयले मलेशियासहित सात खाडी मुलुकमा निःशुल्क प्रवेशाज्ञा र टिकटमा कामदार पठाउने निर्णय कार्यान्वयनमा ल्याएको छ ।

सो निर्णयप्रति वैदेशिक रोजगारमा जाने कामदारबाट मनलाग्दी रूपमा रकम असुलिने वैदेशिक रोजगार कम्पनीको ठूलो विरोध जारी थियो । सो निर्णय कार्यान्वयनसँगै कामदार उगिने र बर्सेनि रोजगारको कोटा ल्याउने नाममा बिदेशिने अबैध रूपैयाँ जोगिने मन्त्रालयको जिकिर छ । सर्वसाधारण जनताका हितमा रहेको उक्त निर्णय कार्यान्वयनका सम्बन्धमा श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले सबैको सहयोगले निर्णय कार्यान्वयन गर्न सफल भएको प्रतिक्रिया दिनुभयो ।

विश्वमा वैदेशिक रोजगारीमा जाँदा कुनै पनि शुल्क लाग्ने कानुन नभएको जानकारी दिँदै मन्त्री गुरुङले आफ्नो कार्यकालमा मुलुकको वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित गर्न सुरुआत गरेको बताउनुभयो । मन्त्रालयको सो निर्णयपछि वैदेशिक रोजगारी कटौती हुन्छ भन्ने भ्रमका बारेमा प्रष्ट पार्दै राज्यमन्त्री गुरुङले



यसपछि अन्य मुलुकसँग पनि वैदेशिक रोजगारी निःशुल्क प्रवेशाज्ञाको निर्णय लागू गर्दै जाने जानकारी दिनुभयो ।

रोजगारीका खोजीमा दैनिक एक हजार ५ सय भन्दा बढी युवा विभिन्न मुलुकमा जाने गरेका छन् । विदेशमा रहेका करिब ३५ लाख युवाले रोजगारीबाट आर्जन गरी पठाएको वार्षिक करिब छ खर्ब विप्रेषणले मुलुकको कुल गार्इस्थ उत्पादनमा ठूलो योगदान पुऱ्याएको छ । विगतको द्वन्द्वको अवस्थामा समेत यही विप्रेषणले मुलुकको अर्थतन्त्रलाई धराशायी

हुनबाट जोगाएको थियो । काठमाडौंमा हाल आयोजित एक कार्यक्रममा श्रम सचिव भोलाप्रसाद शिवाकोटीले उक्त निर्णय कार्यान्वयनसँगै प्रवर्द्धन शुल्क, बिमा, चिकित्सा र कल्याणकारी कोष गरेर बढीमा १८ हजार मात्र कामदारबाट शुल्क लिएर उक्त सात मुलुकमा कामदार पठाउन पाइने जानकारी दिनुभयो ।

मन्त्रालयले सो रकमभन्दा बढी शुल्क लिने वा सरकारी निर्णय कार्यान्वयन नगर्ने रोजगार कम्पनीलाई दर्ता खारेजसम्मको कारबाही गरिने जनाएको छ ।

**के नेपालमा पैसा पठाउँदै हुनुहुन्छ ?**

**FREE**

**सितैमा**

**पैसा पठाउन सकिने**

- पहिलोचोटी नेपाल पैसा पठाउँदा सितैमा (पुराना ग्राहकहरूको हकमा २०१४ सेप्टेम्बर ३० तारिखसम्म हाम्रो सेवा लिनु भई त्यसपछि हाम्रो सेवा उपयोग नगर्नु भएका ग्राहकहरूमा पनि यो सेवा लागू हुनेछ ।)
- ४ पटक नेपाल पैसा पठाएमा ५ औं पटक सितैमा
- यो सेवा २०१५ मार्च ५ तारिखदेखि लागू हुनेछ

दरमाउ बुझ्नका लागि: 080-3842-9995 (Softbank)

सस्तो, छिटो, भरपर्दो र बिना भन्फटिलो माध्यमबाट नेपालमा पैसा पठाउनका लागि

**CITY EXPRESS MONEY TRANSFER JAPAN Co. Ltd.**

〒169-0073 Tokyo, Shinjuku-Ku, Hyakunin-Cho 2-10-9, Shin-Okubo Initial House 2F  
Tel.: 03-5925-4121, Fax: 03-5925-4122  
Email: japan@ctxpress.co.jp, Web: www.cityremit.com

नेपाली भाषामा विस्तृत जानकारीको लागि: 090-6452-8932 (SB), 080-4659-1860 (SB)

**रेष्टुरेन्टका पुराना सामानहरू बेच्नु परेमा हामीलाई सम्मन्जुहोस्**

- निःशुल्क लेखाजोखा गरिने
- ठुला साइजका फोहोरहरूको व्यवस्थापन गरिने
- काम नलाग्ने सामानहरूको व्यवस्थापन गरिने
- प्रयोग गरिएका किचेनका सामानहरू उच्च मुल्यमा खरिद गरिने

तपाईंको रेष्टुरेन्टमा आवश्यक पर्ने गुणस्तरीय सामानहरूका लागि हामीलाई सम्मन्जुहोस् ।

**Bank Detail :**  
**Mitsui Sumitomo Bank**  
**Sugamo Branch**  
**Account No. : 7330894**  
**Account Name :**  
コクリュウショウジユウゲンカイシャ

**टोकियो, कानागावा, चिषा २ आइतामा क्षेत्रहरूमा निःशुल्क डेलिभरीको व्यवस्था छ ।**

**Contact:**  
**Kokuryu Shoji Co. Ltd.**  
SY Mansion 402, Sugamo 1-18-8, Toshima-Ku, Tokyo  
(यागानोदे लाईन सुगामो स्टेशन मिनामी गुचीबाट १ मिनेटको दुरीमा)

Tel : 03-6912-1859,  
Fax : 03-6912-1020  
Mobile : 080-3700-9888(SB),  
080-3086-6213(SB)

## जापानी फ्राई चिकेन महाराजगञ्ज र भाटभटेनीमा

नेस संवाददाता, काठमाडौं - जापानको तोयोखाराआगे फ्राई चिकेनको दुईवटा आउटलेट (शाखा) भाटभटेनी र महाराजगञ्जमा एकैसाथ सञ्चालनमा आएका छन् ।

यी दुई शाखाको उदघाटन नेपालका लागि जापानी राजदूत मासासी ओगावाले गर्नुभयो र काठमाडौंमा तोयोखाराआगे यी दोस्रो र तेस्रो आउटलेट हुन् ।

यसअघि यसको मुख्य आउटलेट गत जनवरी पहिलो सातादेखि थापाथलीमा सञ्चालनमा आएको थियो । जापानमा ३० वटाभन्दा बढी रेस्टुरेन्ट सञ्चालन गर्दै आएको तोयोखाराआगेका अन्य थुप्रै मुलुकमा शाखा रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

तोयोखाराआगे जापानले पठाएको मापदण्डअनुसार नै चिकेनका विभिन्न परिकार पाइने यस आउटलेटमा नेपालभित्रकै कुखुराको मासु प्रयोग गरिने महाराजगञ्ज आउटलेटकी सञ्चालक अनिता चापागाईंले जानकारी दिनुभयो । तोयोखाराआगेमा शाकाहारीका लागि छुट्टै परिकारको समेत व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

## नेपाल भ्रमणमा लागेको रोक फुकुवा

काठमाडौं - विनाशकारी भूकम्पपछि आफ्ना नागरिकलाई नेपाल भ्रमणमा लगाएको प्रतिबन्ध अमेरिका, बेलायत र न्युजिल्यान्डले फुकुवा गरेका छन् । ती मुलुकका ट्राभल एडभाइजरीमा 'नेपाल सुरक्षित' भन्दै सावधानीपूर्वक घुम्न आफ्ना नागरिकलाई सुझाव दिएका छन् ।

अमेरिकाले आपतकालीन अवस्थामा बाहेक नेपाल घुम्न प्रतिबन्ध लगाउँदै गत वैशाख १८ गते ट्राभल एडभाइजरी जारी गरेको थियो । असार १७ गतेदेखि प्रतिबन्धलाई फुकाइएको हो । अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा 'काठमाडौं सामान्यतर्फ उन्मुख तर परकम्पन रोकिएनसकेको' उल्लेख छ । मनसुन चालु रहेकाले पहिरोको खतरा हुँदा घुम्ने ठाउँबारे पर्याप्त जानकारी लिन सुझाइएको छ । नेपालमा हवाई मार्गबाट घुम्न आउने विदेशीमध्ये अमेरिकी तेस्रो स्थानमा छन् । गत वर्ष ४७ हजार ३ सय ५५ अमेरिकी आएका थिए । पहिलो स्थानमा भारत र दोस्रोमा चीन पर्छ ।

यसैबीच बेलायतले पनि आफ्ना नागरिकलाई



सजग भएर नेपाल घुम्न ट्राभल एडभाइजरीमाफत सुझाव दिएको छ । बेलायती सरकार मातहतको 'फरेन एन्ड कमनवेल्थ अफिस' ले भूकम्प प्रभावित र बाढी पहिरोको सम्भावना रहेका जिल्लाको नाम उल्लेख गर्दै टुर अपरेटर, पर्यटन प्रहरी तथा पर्यटन बोर्डको सल्लाहअनुसार भ्रमणमा जान भनेको छ । न्युजिल्यान्डले प्रतिबन्ध समीक्षा गरी फुकुवा गराएको जानकारी नेपाल पर्यटन बोर्डलाई सबैभन्दा पहिले दिएको थियो । न्युजिल्यान्डले असार १५ गतेकै ट्राभल एडभाइजरीमा नेपाललाई फुकुवा गरेको हो ।

## जापानबाट फर्केपछि समाजसेवामा

काठमाडौं - जापानमा दश वर्ष विताएर नेपाल फर्केनुभएका बेलबारी -३ मोरङका ५० वर्षीय राजकुमार लिम्बुले पाँच वर्षदेखि निःशुल्क कलेज पढाइरहनु भएको छ ।

समाजसेवी लिम्बुले बेलबारी क्याम्पसमा २०६८ सालदेखि बिनापारिश्रमिक पढाइरहनुभएको हो । क्याम्पस प्रशासनले पटकपटक पढाएको पारिश्रमिक लिन आग्रह गर्दा पनि प्राध्यापक लिम्बुले पारिश्रमिक लिन चाहनुभएको छैन । अर्थशास्त्र विषयका प्राध्यापक लिम्बुले आफू समाजसेवी भएकाले क्याम्पसमा पढाएको पैसा लिनुभन्दा बरु आर्थिक अवस्था कमजोर भएको क्याम्पसलाई नै सहयोग पुगोस् भनेर पारिश्रमिक नलिएको

बताउनुहुन्छ । उहाँले क्याम्पसमा पढाउनुजेल आफूले कुनै पारिश्रमिक नलिने घोषणा पनि गर्नुभएको छ । धनकुटाको मौनाबुधुकबाट एसएलसी उत्तीर्ण गरी वैदेशिक रोजगारमा भ्रष्टे दश वर्ष जापानमा बिताउनुभएका लिम्बुले फर्केर आएपछि ३७ वर्षको उमेरमा मात्र क्याम्पस पढ्न थाल्नुभएको हो । अर्थशास्त्रमा एमए गरेपछि उहाँले बेलबारी क्याम्पसमा बिनापारिश्रमिक पढाउन थाल्नुभएको हो । समाजसेवा भनेपछि हुरुक्क हुने प्राध्यापक लिम्बु नेपाली काँग्रेस बेलबारी नगर सभापति र लायन्स क्लब बेलबारीका अध्यक्ष, बेलबारी क्याम्पस सञ्चालक समिति सदस्य तथा बेलबारीस्थित बेतना एफएम रेडियोका अध्यक्ष पनि हुनुहुन्छ ।

## जापानद्वारा बीपी राजमार्ग नेपाललाई हस्तान्तरण



नेस संवाददाता, काठमाडौं

काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने बीपी राजमार्ग जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

काभ्रेको बनेपादेखि महोत्तरीको बर्दिबास जोड्ने १६० किलोमिटर सडक जापानले निर्माण गरेको हो । २०५३ सालमा निर्माण थालिएको उक्त सडक काभ्रेको धुलिखेलमा आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र जाइकाका प्रमुख युतोमु सिमिजुले संयुक्तरूपमा प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका हुन् । चार खण्डमा विभाजन गरी निर्माण गरिएको बीपी राजमार्ग निर्माणमा २२ अर्ब रुपैयाँ खर्च भएको छ । बर्दिबास-सिन्धुलीखन्ड, सिन्धुली बजार-खुर्कोटखन्ड र धुलिखेल-नेपालथोकखन्ड यसअघि नै नेपाल सरकारलाई हस्तान्तरण

गरिएको थियो ।

सडक निर्माणको अन्तिमखन्ड नेपालथोक-खुर्कोटखन्डको ३७ किलोमिटर सडक हस्तान्तरण गरिएको हो । यो सडकले महोत्तरी, धनुषा, सिन्धुली, रामेछाप र काभ्रे जिल्लालाई जोडेको छ । सडक निर्माणबाट सो क्षेत्रका गाउँ-गाउँमा आर्थिक विकासको सम्भावनासमेत उजागर गरेको छ । यस सडकमा नेपालमै पहिलोपटक 'इमर्जेन्सी इन्फर्मेसन सिस्टम' जडान गरिएको र यो प्रविधिबाट इन्टरनेट जडित कम्प्युटर वा मोबाइलमाफत सडकबारे जानकारी लिन सकिने छ । यस राजमार्गमा दैनिक एक हजारभन्दा बढी सवारी चल्ने गरी ५१ ओटा यातायात समितिहरू दर्ता भएका छन् । बीपी राजमार्ग पूरा भएसँगै देशको पूर्वी भेगतर्फ जाने यातायातका साधनहरूका लागि पृथ्वी राजमार्गको विकल्प खुलेको छ ।

## तोकिएको जमिन बाहेकमा घर बनाउन नपाइने

काठमाडौं - वर्षौंदेखि बहसमा तानिएको भूमिको वर्गीकरण विषयले अन्ततः मान्यता पाएको छ । अब आफ्नो स्वामित्वमा रहेको भन्दा जुनसुकै ठाउँको जमिनमा मनपरी घर, उद्योग बनाउन नपाउँने सम्भावना बढेको छ ।

भूमिसम्बन्धी ५१ वर्ष अघि बनेको ऐनलाई संशोधन गर्ने प्रयास संसदमा भइरहेको छ । जसअनुसार संघोषित विधेयक संसदको कृषि तथा जलस्रोत समितिले पारित गरेको छ । यो संशोधित विधेयकमा भूमिलाई १२ वर्गमा विभाजन गरेको छ । जसअनुसार खानी, वन, साँस्कृतिक, जोखिम, नदीलगायत क्षेत्र हुनेछन् । तोकिएको क्षेत्रमा मानव वासोबासका लागि रोक लगाइने प्रावधान नयाँ ऐनमा हुनेछ । कसैले अटेर गरेर आफ्नो जमिनमा घर बनायो भने प्राकृतिक विपदा भएकाले नोकसानामा सरसरकरसँग कुनै क्षतिपूर्ति दावी गर्न पाइनेछैन ।

आफ्नो जमिन भन्दैमा प्लटिङ गरेर बिक्री पनि गर्न नपाइने सक्छ । सरकारले छुट्टयाएको बाहेक जमिनमा घर बनाउन पाइने छैन । तर अन्य व्यवसाय उद्यम गर्न भने छुट्टै प्रावधान विधेयकमा छ । यो विधेयक चालु वर्षे अधिवेशनबाट पारित हुन सक्छ ।

## कृषिमन्त्रीमा दाबेदारी बढेपछि अन्योल



काठमाडौं - अशोभनीय गतिविधिका कारण कृषिमन्त्री हरिप्रसाद पराजुलीले राजीनामा दिएसँगै रिक्त मन्त्रालयमा नयाँ मन्त्रीको चर्चा सुरु भएको छ ।

एमालेको भागमा रहेको मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले आफू निकटको नाम अघि सारेपछि नयाँ नियुक्ति सम्भावना तत्काललाई टरेको छ । पराजुलीको राजीनामापछि पुनः आफू निकटलाई नै पठाउनुपर्ने अडान गौतमले लिएपछि समस्या भएको हो । गौतमले आफू निकटका बलराम बास्कोटाको नाम सिफारिस गरेका छन् । ओलीले भने आफू निकटका दीपक

कार्की र देवेन्द्र दाहालमध्ये एकलाई कृषिमन्त्री बनाउन चाहना राखेका छन् । कार्की भापा क्षेत्र नं. ६ बाट दुई पटक लगातार निर्वाचित सभासद हुन् भने दाहालले १० वर्ष एमाले भापाको नेतृत्व गरेका थिए ।

ओली निवास बालकोटमा बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले छिट्टै सरकार परिवर्तन हुने भएकाले छोटो समयका लागि नयाँ मन्त्री बनाउन उपयुक्त नहुने निष्कर्ष निकालेको छ । पछि गौतमले नै कृषि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने निर्णय भएको हो । किसान महासंघका उपमहासचिव समेत रहेका किसान नेता बलराम बाँस्कोटालाई गौतमले मन्त्री बनाउन चाहेका थिए ।

## के तपाईं राहदानी नवीकरण सम्बन्धि समस्यामा हुनुहुन्छ ?

फोटो सहित जम्मा ३,००० येन मात्र ।

जापानमा नेपाली एमआरपी राहदानी लिनका लागि आवश्यक पर्ने आवेदन फारम भर्नुपरेमा, त्यसका लागि फोटो खिच्नुपरेमा वा यस सम्बन्धी अन्य जानकारी चाहिएमा हामीलाई सम्पर्कनुहोस् ।

यो सेवा टोकियो भन्दा बाहिर रहनुभएका महानुभावहरूका लागि पनि उपलब्ध छ ।

अफिसमा आउन समय नभएकाहरू अर्थात टोकियोभन्दा बाहिरका महानुभावहरूले पासपोर्ट र नागरिकताको फोटो कपी फ्याक्स गरेर पठाउनुहोस् त्यसपछि फारम भरेको शुल्क तल दिइएको बैंक खातामा जम्मा गरेर हामीलाई जानकारी गराउनुहोला ।

OUR BANK ACCOUNT DETAILS:

Post Bank

10120-51602201

カ)ジ-エムティー-インターナショナル

Mizuho Bank

1030285 (Nishi Shinjuku Branch)

カ) GMT インターナショナル

GMT INTERNATIONAL Co. Ltd.

2-14-4 Hyakunincho, Shinjuku-Ku, Tokyo 169-0073

CONTACT: 080-4150-5314 (SB) Tel/Fax: 03-5937-5314

नोट: नेपाली समाचार पत्रिकाको ग्राहक बन्नेहरूलाई निःशुल्क फारम भर्ने छ ।

साथै अन्य साईजका फोटोहरू सिट्ज परेमा तथा पुराना फोटोलाई नयाँ बनाउनु परेमा हामीलाई सम्पर्कनुहोला ।

## गाडि चाहिएमा भेषामा हाजिर छौं

For Moving & Shifting

कोठा अर्जुन परेमा, अरु कुनै सामान अर्जुनपरेमा, अमुहमा वा अ-परिवार कतै घुम्न जानको लागि गाडि चाहिएमा हामीलाई सम्पर्कनुहोस् । सुपथ मूल्यमा सेवा उपलब्ध छ ।



नेपाली तथा इण्डियन रेस्टुरेन्टमा

आवश्यक पर्ने खण्डे थाल, कटौरा, म:म पकाउने भाँडो, प्रेसरकुकर, करुवा लगायतका भाँडाकुडा पनि उपलब्ध छ ।



सम्पर्क:

Asia Moving

090-9304-2626

For More Information :

www.asiahunter.com

(Contact Person : Masaki Kobayashi - नेपाली, हिन्दी र जापानी भाषामा पनि कुटा गर्न सकिने ।)

# एक पटक पुनर्पत्रण मुलुक नेपाल

□ तिलक मल्ल

मेरो नाम सातो साबुरो हो । म अहिले ६९ वर्षको भएँ । केइयो विश्वविद्यालय अस्पताल सिनानोमाचीमा रेडियोलोजिस्टका रूपमा ३५ वर्ष काम गरेर रिटायर्ड जीवन बिताएको पनि ४ वर्ष भयो ।

रिटायर्ड जीवन पनि पत्यारलाग्दो हुँदोरहेछ । त्यसैले आफ्नै घर नजिकै एउटा प्राईभेट क्लिनिकमा हप्ताको २ दिन फेरि काम सुरु गरेको छु । आफुले जानेको काम भएकोले रमाइलै लागेको छ ।

मेरी १०२ वर्षकी बुढीआमा हुनुहुन्छ । उहाँलाई मैले निकै महङ्गो बुढा स्याहारकेन्द्रमा राखेको छु । त्यसबापत मासिक २ लाख येन शुल्क तिर्दै आएको छु । उमेरका कारण आमाले अचेल धेरै कुराको भेउ पाउनुहुन्छ । म र मेरी श्रीमतीबाहेक उहाँले अरुलाई हम्पेसी चिनुहुन्छ । फुर्सद हेरी हामी महिनामा २, ३ पटक आमालाई भेट्न जान्छौं । भेट्न जाँदा जब मलाई उहाँले देख्नुहुन्छ अनि बाल्यकालमा बोलाउने गरेको नाम 'साबुरो' भनेर चिच्याउनुहुन्छ । त्यतिमात्र हो र ? मानौं म उहाँका लागि बच्चो छु, कहिले मेरा सेतै फुलेका केश सुम्प्याउनुहुन्छ त कहिले मेरा टाउको र गालामा भ्याम कि भ्याम थपिन्छ, किनकी मलाई थाहा छ, यो उहाँले मलाई गरेको अपार माया हो । कहिले आँखाभरी आँशु पारेर भावुक हुँदै भन्नुहुन्छ - 'तँ सानोमा असाध्यै चुलबुले थिईस, मेरो छातीमा लडिबुडी खेलेर दूधको मुन्टा टोकेर हेरान् पार्थिस, हुर्केपछि पनि मैले तँलाई कहिले फकाएर, कहिले तसाँएर पढाईमा विशेष दखल बनाएँ । त्यसैको फलस्वरूप एउटा सूचीकारको छोरो तँ रेडियोलोजिस्ट भएको होस् ।'

अहिले घरमा हामी बुढाबुढी र ठूलो छोरो गरी तीनजना मात्र छौं । मेरा दुइभाइ छोरा हुन् । ३५ वर्षीय ठूलो छोरो जापानमै सामान्य जागीरे छन् भने कान्छो छोरो १० वर्षदेखि उच्चशिक्षा हासिलका लागि अमेरिकामा छ । हवाई उडान प्रविधि बिषयमा अध्ययन गरिरहेका कान्छो छोरोलाई खर्च भर्दा भर्दा गाह्रो भईरहेको छ । हामी बुढाबुढी छोरोले छिटो पढाई सकेर आफ्नै कमाईमा रमाएको हेर्न चाहन्छौं । बुढयौलीमा नाति-नतिना खेलाउने रहर आफ्नो ठाउँमा छँदै छ तर छोराहरूले अझै बिहे गरेका छैनन् ।

मेरो अहिलेको रस्तीबस्ती साइतामा केन र गुन्नाकेनको सिमाना क्षेत्रमा छ । मेरो पुख्र्यौली थातथलो भने यामागाता केन हो । हामी ४ दाजुभाइ र ४ दिदीबहिनी हौं । म बाहेक अरु सबै पुख्र्यौली ठाउँमै बस्दै आएकाछन् । सुरुदेखि नै आमा मसँगै बस्दै आउनुभएको थियो । जब उहाँ आफैँ दिसापिसाब र आफ्नो ज्यानको हेरचाह आफैँ गर्न नसक्ने हुनुभयो त्यसपछि उहाँलाई हामीले घरमै राख्न असमर्थ भएका हौं । आमा घरमा एउटा छुट्टै कोठामा बस्नुहुन्थ्यो । बुढयौलीले च्याप्दै गएपछि दिसापिसाब पनि ओछ्यानमै गर्न थाल्नुभएको धेरै भएको रहेछ । तर लाजले भन्न सक्नुभएको रहेनछ । उहाँको कोठामा पस्दा दूर्गन्ध आउन थालेपछि मात्र हामीले चाल पाएका थियौं । श्रीमतीले अब आमालाई स्याहारसुसार गर्न नसक्ने गुनासो गर्न थालिसकेकी थिईन् । यसरी नै सुसारे बन्दै जाने हो भने आफु बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने स्थिति आउन सक्ने भन्दै उनले आमालाई वैकल्पिक व्यवस्था गर्न घुमाउरो पाराले दबाव दिईरहेकी थिईन् । हामीसंग अलिअलि बैक ब्यालेन्स भएकोले कतै शुल्क तिरेर स्याहार केन्द्रमा राख्ने व्यवस्था गरियोस् भन्ने उनको आशय मैले बुझिसकेको थिएँ । धेरै दिनको पालो कुराईपछि घर नजिकै एउटा अलि महङ्गो खालको बुढा स्याहार केन्द्रमा हामीले सिट पायौं । एकदिनको कुरो हो बाहिर मुसलधारै पानी परिरहेको थियो । आमालाई घरबाट स्याहार केन्द्रमा लैजाने तरखर गर्दै थियौं । केन्द्रसंग सहमति भईसकेकोले भरीको दिन भए पनि हामीले आमालाई ट्याक्सीमा राखेर लैजानेपर्ने थियो तर आमाले कुनै हालतमा पनि घर नछोड्ने अडान लिनुभयो । उहाँले बलिन्द्रधारा आँशु खसाउँदै भन्नुभयो - मैले तिमीहरूलाई जन्माउन, हुर्काउन, बढाउन पढाउन कति दुख गरेँ, खाईनखाई,

सुती-नसुती कति मिहिनेत गरे तर आज म तिमीहरूका लागि घाँडो भएको रहेछु, आफुलाई जन्मदिने आमालाई आज काम नलाग्ने निजीव वस्तुसरह बाहिर फर्काउन लागिरहेका छौं, मेरो मन साह्रै दुखेको छ, कृपया मलाई घरबाट निकाला नगर ।

आमाको यो अलाप-विलापले मेरो मन साह्रै कुँडियो तर पनि घरमा भन्दा स्याहारकेन्द्रमा उहाँको राम्रो हेरचाह हुने र मासिक चर्को शुल्क तिरेर पनि हामीलाई पनि आमालाई सुसार आफैले गरेको जस्तै सन्तुष्टि मिल्ने भएकोले फकाई फुलाई आमालाई स्याहारकेन्द्रमा पुऱ्यायौं । बाटाभरि ट्याक्सीमा आमाले सराफुभयो - तिमीहरूको पनि बुढयौली लाग्ला, हातगोडा चलन छोड्ने दिन आउलान्, तिमीहरूका पनि सन्तान छन् उनले पनि मलाई जस्तै यसरीनै जबरजस्ती घरबाट निकालेर कतै लगेर छोडे भने तिमीहरूको मन कस्तो हुन्छ ? - भन्दै



साह्रै मर्मस्पर्शी कुराहरू गर्नुभयो । हामी पनि भावुक भयौं, तर हामीसंग भएको विकल्प त्यहि एउटा थियो । दिनहरू चिफ्लिदै आज ८ वर्ष जति भयो आमा स्याहारकेन्द्रमा आधा होसमा आधा बेहोसमा बुढयौलीका दिनहरू बिताउँदै हुनुहुन्छ ।

म त्यस्तै हाईस्कूलको विद्यार्थी थिएँहुँला, एक दिन आमा र मैले संगै बसेर एउटा नाटक हेरेका थियौं । नाटक आफ्नो ज्यानको स्याहार आफै गर्न नसक्ने अशक्त अवस्थाका बुढाहरूको जीवनशैलीमा केन्द्रित थियो । त्यो नाटक हेरेपछि आमाले मलाई भन्नुभएको थियो - 'साबुरो' नाटकमा जस्तै म पनि आफ्नो दिसापिसाब आफैँ स्याहार गर्न नसक्ने भएँ भने मलाई कतै लगेर फालिदिनु हुन्छ है, केही फरक पर्दैन ।

बेकारको अरुलाई दुख दिएर बाँच्नुको अर्थ छैन ।

अहिले आमालाई भेट्न जति पटक स्याहारकेन्द्र पुगे पनि मलाई भन्टीहालनुहुन्छ अनि कहिले सत्तोसराप दिनुहुन्छ भने कहिले अनुहारबाट भित्र पस्दै गएका आँखाले मलाई एकनाशले हेरेर बच्चालाई भैँ मुसानुहुन्छ अनि मेरा फुलेका केश मिलाईदिनु हुन्छ । त्यहि भएर भनिन्छहोला 'आमाको काख, अरुको लाख' । म आफैँ ७० वर्ष पुग्न लागिसके तर आमालाई सत्ताएको भलभली सम्पन्धु । मानिसको जीवन पनि चर्खाभैँ अचम्मको छ । आज आफैँ बुढाश्रममा जाने दिन नजिकै आउँदै छ । बुढेसकालले छोपेपछि कुन दिन के हुन्छ केही भन्न सकिन्न । केही गरी म पहिलेनै तलमाथि भएँ भने श्रीमतीका लागि बाँचुञ्जेल खान पुग्ने गरी बिमा गरिदिएको छु, अलिअलि बचेखुचेको बैक ब्यालेन्स स्वतः श्रीमतीको नाममा नामसारी हुने व्यवस्था मिलाएको छु । अब जति दिन बाँचिन्छ, सुख र सन्तोषले बाँच्न पाए हुन्थ्यो भन्ने लागेको छ ।

करिव ७ वर्ष अगाडिको कुरो हो, मैले काम गर्ने केइयो विश्वविद्यालय अस्पतालमा एक जना नेपाली पत्रकार स्वास्थ्य परिक्षणका

मलाई नेपाल एकपटक पुनर्पत्रण मुलुक रहेछ भन्ने लागेको छ र मलाई जसरी भए पनि नेपाल पुगेर छोड्ने भुत सवार भएको छ ।

लागि आएका थिए । हामीबीच चिनजान भयो, भिजिटिङ कार्ड आदानप्रदान भयो । त्यसपछि पनि उनीसंग नियमित भेटघाट र संगै खाने पिउने क्रम चलिरह्यो र अहिले पनि जारी छ । त्यस अधिसम्म नेपाल भन्ने देशको नाम मात्र सुनेको थिएँ, त्यहाँका मानिस कस्ता हुन्छन्, भेषभूषा, भाषा, संस्कृति, खानपान कस्तो हुन्छ भन्ने बारे खासै थाहा थिएन । नेपालीसंग हिमचिम बढेपछि नेपाली खाना पाइने ठाउँहरूका बारेमा जानकारी भयो, नेपाली खाना मन पर्न थाल्यो, नेपालको बारेमा अरु धेरै कुरा जानकारी भयो । नेपाल सम्बन्धि जानकारीमुलक पुस्तकहरू बजारमा खोजेर किनेर ल्याई अध्ययन गर्ने गरेको छु । अहिले मलाई नेपाल एकपटक पुनर्पत्रण मुलुक रहेछ भन्ने लागेको छ र मलाई जसरी भए पनि नेपाल पुगेर छोड्ने भुत सवार भएको छ, त्यसैले म छिट्टै एक पटक नेपाल जाँदैछु र अरु जापानीहरूलाई पनि जीवनमा एक पटक नेपाल पुग्न आग्रह गर्न चाहन्छु ।

(कुराकानीमा आधारित)

## आर्थिक समाचार

### माथिल्लो कर्णालीको पिडिएबारे स्थानीय नै अनविज्ञ

काठमाडौँ- माथिल्लो कर्णाली जलविद्युत् परियोजना निर्माण कम्पनी जिएमआर र नेपाल सरकार लगानी बोर्डले पीडिए गरेको आठ महिना नाघेको छ । तर, यस अवधिभित्र प्रभावित क्षेत्र र जिल्लामा एक पटक अन्तर्क्रिया बाहेक कुनै कार्यक्रमनै हुनसकेको छैन ।

माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको आयोजना विकास सम्झौता पीडिए हुँदा हर्षित भएका स्थानीयवासी त्यसबारे अनविज्ञ छन् । परियोजनाको पक्षमा रहेका प्रभावित क्षेत्रका स्थानीयवासीले लगानी बोर्ड र (जिआएआर) ले देखावटी रूपमा अन्तर्क्रिया गरे पनि स्थानीयवासीले लिने लाभका बारेमा कम्पनी र सरकारका तर्फबाट जानकारी नपाउँदा अनविज्ञ हुँदा उनीहरूले विरोधसम्म गरे । स्थानीयवासीले दबावमुलक आन्दोलनको घोषणा समेत गर्नुपर्ने । उनीहरूले पुनर्वास, प्रभावित क्षेत्र, मुआब्जा, विद्युतीकरण श्रमिक बिमा, सेयरलगायतका विषयमा पीडिएमा उल्लेख भएको वास्तविक रूपमा आफूहरूलाई कुनै जानकारी नै नभएकोमा चित्त दुःखाएका छन् ।

प्रभावित क्षेत्रका स्थानीयवासी जिएमआरबाट हुने कुनैपनि कार्यक्रममा सहभागी नजनाउने उद्घोष गरी आन्दोलित समेत भएका छन् । पीडिए भएको छमहाना पुग्दा समेत न त लगानी बोर्डले त्यसबारे स्थानीयस्तरमा जानकारी गरायो न त जिएमआरले नै । स्थानीय प्रभावित क्षेत्र सातलाका सामाजिक अगुवा चन्द्र शाहीले भन्नुभयो, 'बाध्य भएर जिएमआरको कार्यक्रम वहिष्कारसम्मको निर्णय गर्न बाध्य भयौं । हाम्रा घरजग्गा अतिक्रमण हुँदैछन् तर, हामीलाई कति मुआब्जा दिने कम्पनीका तर्फबाट एकपटक पनि सोधिखोजी गरिएको छैन ।'

स्थानीयवासीका अनुसार पीडिए भएको लामो समयसम्म पनि त्यसमा भएका कुरा समेत प्रभावित क्षेत्रसम्म नपुग्दा अन्यौलता छाएको हो । मुआब्जाको चल्ती अनुसारको दररेट, पुनर्वासको मोडल, श्रमिक बिमा, तत्काल विद्युतीकरण ग्यारेन्टीलगायतका कुरा जनतासमक्ष नपुऱ्याएको भन्दै प्रभावित क्षेत्रका स्थानीयवासी जिएमआरसँग असुन्तष्ट भएका हुन् ।

### 'जंक फुड'मा कर वृद्धि गर्नुपर्छ : उपाध्यक्ष पोखरेल

नेस संवाददाता, काठमाडौँ - राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले हल्का तयारी खाना (जंक फुड) उत्पादनमा करको दायरामा वृद्धि गरिनुपर्ने बताउनुभएको छ ।

'बजारमा पाइने चाउचाउ, बिस्कुट, कुरकुरे, कुकिचजस्ता खानाले हाम्रा स्थानीयस्तरमा पाइने खाद्यान्न भुटेको मकै, भटमास, गहुँ, जौ, कोदो, फापरका रोटीलाई विस्थापित गर्दै लगेकाले जंक फुडमा करको दायरा वृद्धि गर्न आवश्यक रहेको छ' उहाँले भन्नुभयो ।

आयोगद्वारा ललितपुरमा आयोजित पोषण र खाद्य सुरक्षासम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले गाउँघरमा पनि आफ्ना घरमा पाइने खाद्यान्न छाडेर पौष्टिक तत्व नभएका जंक फुडप्रति मोह बढ्न थाल्नु अत्यन्त चिन्ताको विषय भएको बताउनुभयो । उहाँले कर्णाली अञ्चलका स्थानीय बजारमा नामै नसुनिएका चाउचाउ, बिस्कुट बिक्री वितरण हुने गरेको आफूले पाएको अनुभव सुनाउँदै यसले स्थानीय जनतालाई भन्नु कुपोषणको सिकार बनाउने चिन्ता प्रकट गर्नुभो ।

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा ४१ प्रतिशत बालबालिका दीर्घ कुपोषणबाट ग्रस्त रहेका छन् । अपर्याप्त आहार तथा हेरचाह, उचित पोषण अभाव, उच्च दरमा संक्रमण तथा जंक फुडका कारण कुपोषणका शिकार हुने सर्वेक्षणको निचोड छ ।



## कामको खोजीमा हुनुहुन्छ?

जहाँ तपाईंको बसाइँ, त्यहिँ तपाईंलाई काम

- ✿ Arix कम्पनीको होमपेजमा जानुहोस् ।
- ✿ [www.job.chikyujin.jp/ne/](http://www.job.chikyujin.jp/ne/) [www.job.chikyujin.jp/ne/](http://www.job.chikyujin.jp/ne/)
- ✿ निःशुल्क आफ्नो नाम लगायत अन्य सामान्य जानकारी दर्ता गराउनुहोस् ।
- ✿ हामी तपाईंलाई सम्पर्क गर्नेछौं ।

होमपेजमा भर्नु पर्ने जानकारी नेपाली भाषामा पनि भएकोले गर्न सजिलो हुने

**Arix Company Limited**  
Kamematsu Bld. 8F, Soto Kanda 4-5-4, Chiyoda-Ku, Tokyo  
(080-3355-1797 नेपाली भाषा, टोकियो) जापानी भाषाको लागि  
(080-4097-3633 नेपाली भाषा, टिबा) 080-9779-3297

जापानी भाषा बोल्न नसक्नेले पनि सम्पर्क गर्न सकिने छ ।

## कोवायासी भिषा सर्भिस

KOBAYASHI VISA SERVICE

सस्तो सुलभ, छिटो सेवाका लागि हामीलाई सम्भन्नुहोस् ।

### सेवाहरू (Services)

✿ भिषा नविकरण	लाग्ने खर्च : 9,800JP
✿ स्थायी भिषा (एईज्यु)	लाग्ने खर्च : 35,000JP
✿ भिषाको प्रकृति परिवर्तन	लाग्ने खर्च : 35,000JP
✿ नयाँ भिषा सम्बन्धि काम	लाग्ने खर्च : 50,000JP
✿ कम्पनी स्थापना	लाग्ने खर्च : आपसी सहमतीमा तय गरिने



Hironari Kobayashi  
Immigration Lawyer

### Contact for Details:

Tel : 03-6279-3353  
Fax : 03-6908-5805  
Mobile : 080-4186-2102 (Softbank)  
Shinokubo Lions Mansion 409, 2-4-5  
Hyakunincho, Shinjuku-ku, Tokyo, Japan

नेपाली, अंग्रेजी, हिन्दी, जापानी भाषामा कुरा गर्न सकिने ।

फोन गर्ने समय बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म ।

## संविधान...

समितिका सभापति सिटौलासँग नेपाली समाचारले गरेको कुराकानीको सम्पादित अंशः

● नयाँ संविधानको मस्यौदाले सहमतिभन्दा विवाद निम्त्यायो नि ?

मस्यौदा नै पूर्ण संविधान भनेर ठान्नु गल्ती हो । अर्को धेरै परिमार्जन र संशोधन गर्ने प्रक्रिया बाँकी नै छ । संविधानसभामा ३० वटा दल छन् । ६०१ जना सभासदको संख्या आफैमा ठूलो संख्या हो । प्रमुख दलहरूमा पनि भिन्न भिन्न जात, क्षेत्र, लिंग, धर्म मान्ने सभासदहरू हुनुहुन्छ । उहाँहरूको पनि फरक फरक दृष्टिकोण छ । ती सबैलाई मिलाउन निकै कठिन थियो । विवाद भन्दा पनि उहाँहरूका दृष्टिकोणहरू सार्वजनिक भएका हुन् ।

● विरोधाभासपूर्ण विषय पनि संविधान मस्यौदामा आए भन्ने आवाज स्वयं सहमतिपक्षधर दलका सभासदहरूले नै उठाउनुभएको छ ?

हो, कतिपय विषयमा विरोधाभासपूर्ण विषयहरू आएका छन् । विगतको संविधानसभाका समितिहरूले सहमति गरेका विषयलाई संविधानसभाको निर्वाचन समितिले जस्ताको तस्तै प्रतिवेदन पठाउँदा त्यस्तो समस्या आएको छ । तथापि ००७ सालदेखिका दुःखानुपुनै विषयलाई अहिले अभिलेखिकरण गर्दा त्यस्तो देखिएको हो । सबैलाई थाहा नै छ, फरक फरक दृष्टिकोणलाई यस्तो बीचमा मस्यौदा गर्नु जटिल थियो ।

● उसो भए मस्यौदामा अर्को धेरै फेरबदल हुन्छ ? स्वभाविक हो । अहिले संविधानसभामा बुझाइएको प्रारम्भिक मस्यौदा मात्रै हो । मैले मस्यौदा संविधानसभामा प्रस्तुत गर्दा नै प्रष्ट पारिसकेको छु कि मस्यौदामा माननीय सभासदहरू, विज्ञ साथीहरू, आम नेपाली जनताको सुझाव समेट्न बाँकी नै छ । सबै सरोकारवाला पक्षको सुझावपछि मात्रै अन्तिम मस्यौदा निर्माण हुन्छ । त्यतिबेला नै कतिपय दोहोरिएका, प्रष्ट नभएका विषयहरूलाई समावेश गरिन्छ ।

● समितिको सभापतिको हैसियतले अहिले तयार भएको मस्यौदामा तपाईं सन्तुष्ट हुनुहुन्छ ?

७ दशकको नेपाली जनताको आफै संविधान निर्माण गर्ने चाहना पूरा हुँदा स्वभाविकरूपमा खुशी छु । सभापतिकोरूपमा अधिकारका साभ्ला विचार समेटेर संविधानसभामा पठाउन पाउँदा सन्तुष्ट छु । मैले पहिले नै भनेको छु कि सबैका विचार समेट्न सकिएको छैन तर साभ्ला विचार मस्यौदामा लेखिएका छन् । हरेक सभासदले गहिरो अध्ययन गरेर सुझाव दिएपछि संक्षेपिकरण गर्दै संविधान निर्माण हुनेछ । अधिकतम विचारलाई जोडेर मस्यौदा बनाउन सफल भएका छौं ।

जनताको विचार सार्वभौम छन् । अबको संसदीय व्यवस्था पूर्ण लोकतान्त्रिक व्यवस्था नै हो ।

● आधारभूतरूपमा नयाँ संविधान कस्तो हुन्छ ? आधारभूतरूपमा लोकतान्त्रिक अधिकार सुनिश्चित गरिएको संविधान हुनेछ । व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका अलग अलग संस्थाकारूपमा रहनेछन् । राष्ट्रपति संवैधानिक हुनेछन् । मन्त्रिपरिषद्को सिफारिस अनुमोदन गर्ने सम्मानित संस्थाकारूपमा रहनेछ । निर्वाचनबाट चुनिएका प्रतिनिधिहरूले राज्य सञ्चालन गर्नेछन् । मुलतः यहि नै हो ।

● संसदीय व्यवस्थासहितको नयाँ निर्वाचन प्रणालीले स्थिर सरकार दिन सक्दैन भनेर टिप्पणी हुन सुरु गरेको नि ?

मिश्रित निर्वाचन प्रणाली भएकाले कुनै एक दलको बहुमतको सरकार बन्ने सम्भावना कम छ । तर, तर प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एक पटक राखेको अविश्वासको प्रस्ताव असफल भएको अर्को एक वर्ष भित्र अविश्वासको प्रस्ताव पेश गर्न नसक्ने प्रावधानले अहिलेजस्तो सरकार अस्थिर हुने सम्भावना कम छ । संविधान गतिशिल वस्तु हो मिश्रित निर्वाचन प्रणालीलाई पनि अभ्यासकारूपमा हेरौं । लोकतान्त्रिक मूल्य मान्यता र पद्धतिका लागि संसदीय व्यवस्थामा गएका हौं । संसदीय शासन प्रणालीलाई सुधार गरेका छौं ।

● अभ्यास असफल भए संविधान परिवर्तन छिट्टै हुने भयो नि ?

मौलिक पक्ष भनेको नयाँ संविधान गतिशिल राजनीतिक दस्तावेज हो । समयसमयपेक्षरूमा संविधान परिवर्तन हुन्छ । परिवर्तनको चाहनालाई नयाँ संविधानले पूरा गर्नुपर्छ । मिश्रित निर्वाचन प्रणालीका कारण कुनै पनि दललाई दुई तिहाई ल्याएर संविधान संशोधन गर्न सम्भव छैन तर कतिमा दुई ठूला दल मिलेमा संविधान संशोधन सहजै हुन सक्छ । अभ्यास भएपछि मात्रै गुणदोष आगामी संसदले संशोधन गर्दै जान्छ । संविधान गीता, बाइबल, कुरानजस्तो धार्मिक ग्रन्थ होइन । भोलिको समयमा परिवर्तन पनि हुँदै जान्छ । जनताले निर्वाचनमार्फत समयसापेक्ष संविधान सुधारको माग गर्दछन्, संसदले त्यसलाई पूरा गर्दैन ।

● जनताबाट निर्वाचित कार्यकारी प्रमुख हुने शासकीय व्यवस्थामा धेरै आतिन्भयो नि ?

६०/७० वर्ष लामो लोकतान्त्रिक आन्दोलनको विकासक्रमले केही शिक्षा दिएको छ । नेपाली जनता एउटै व्यक्तिको हातमा सत्ता गए फेरि शाही शासनकालमाथि प्रताडित त हुने होइनन् भन्ने विषयले हामी तर्सिएका हौं । तर, फेरि अमेरिकामा राष्ट्रपतिकै हातमा सत्ता हुँदा लोकतान्त्रिक व्यवस्था छ भन्ने पनि आउन सक्छ । हामीमा राजाको अभ्यासले केही शंका पैदा भएको छ । विगतमा राजाहरूमा सत्ता केन्द्रित भएका कारण संविधान भिच्ने काम भयो ।


## एनआरएन जापानमा...



उपाध्यक्षका प्रतिस्पर्धीहरू क्रमशः ऋद्धिन्द्र गिरी (शंकर), तासी लामा, संगीता अधिकारी र हर्क थापा



महासचिवका उम्मेदवार त्रयः अनुज थापा, सरोज खत्री र जयप्रकाश पण्डित



सचिवका उम्मेदवार द्वय विष्णुप्रसाद घिमिरे र भवानी पन्त कोषाध्यक्षका उम्मेदवार सुमी केसी र राजेन्द्र श्रेष्ठ

रूपमा कार्यरत छन् । यसैगरी अर्का उम्मेदवार नरबहादुर थापा पनि एक कार्यकाल सदस्य, एक कार्यकाल कोषाध्यक्ष र हाल उपाध्यक्षकारूपमा कार्यरत हुन् । गल्कोट समाज जापानका उपाध्यक्ष समेत रहेका थापा पनि रेष्टुरेन्ट तथा रेमिट्यान्स व्यवसायी हुन् ।

यसैगरी अर्का उम्मेदवार खरेल पनि एक कार्यकाल ओसाका क्षेत्रीय समितिको कोषाध्यक्ष, दुई कार्यकाल एनआरएन जापानको सदस्य र हाल उपाध्यक्षकारूपमा कार्यरत छन् । ओसाकालाई आनो कर्मथलो बनाउँदै आएका गुल्मी घर भएका खरेल पनि रेष्टुरेन्ट व्यवसायी नै हुन् ।

यसैगरी उपाध्यक्षमा पनि अहिलेसम्म चार जनाले उम्मेदवारीको घोषणा सार्वजनिक गरिसकेका छन् । जसअनुसार ऋद्धिन्द्र गिरी (शंकर), तासी लामा, संगीता अधिकारी र हर्क थापा रहेका छन् । नागोया क्षेत्रमा बस्दै आएका रेष्टुरेन्ट तथा रेमिट्यान्स व्यवसायी

गिरी एनआरएनको नागोया क्षेत्रीय समितिका सल्लाहकार पनि रहेका छन् भने उपाध्यक्षका अर्का उम्मेदवार लामा टोकियोका रेष्टुरेन्ट व्यवसायी हुन् । उनी नेपाल जापान युथ क्लवको अध्यक्ष पनि हुन् । अर्का उम्मेदवार अधिकारी टोकियोमा एक जापानी कम्पनीमा कार्यरत कर्मचारी हुन् । उनी मातृभूमिका लागि युवा अभियान जापान च्याप्टरकी महासचिव पनि हुन् । यसैगरी ओसाकामा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका उपाध्यक्षका अर्का उम्मेदवार थापा गल्कोट समाज जापानका अध्यक्ष हुन् ।

यसैगरी अर्का महत्वपूर्ण पद महासचिवका लागि अहिलेसम्म तीन जनाले उम्मेदवारीको घोषणा गर्दै आफुलाई सहयोग गर्न जापानबासी नेपालीहरूमा अपिल गरेका छन् । घोषणा गर्नेहरूमा रेष्टुरेन्ट व्यवसायी अनुज थापा, अर्का रेष्टुरेन्ट व्यवसायी सरोज खत्री र जयप्रकाश पण्डित रहेका छन् । महासचिवका तीनै जना दावेदार अन्यत्र बहालवला

कार्यकारी जिम्मेवारीमा छन् । थापा मातृभूमिका लागि युवा अभियानका एशिया संयोजक हुन् भने खत्री वी फर अलका अध्यक्ष छन् । यसैगरी पण्डित कास्की पोखरा समाजका अध्यक्ष हुन् । थापा र पण्डित एनआरएन अभियानमा पहिलोचोटी आउन लागेका हुन् भने खत्री कान्तो क्षेत्रीय कमिटीका संयोजकको जिम्मेवारीमा पनि छन् ।

यसैगरी सचिव पदका लागि अहिलेसम्म दुई जनाको आँखा परेको छ ती हुन् एनआरएन टोकाई क्षेत्रीय समितिका संयोजक विष्णुप्रसाद घिमिरे र सेतो परेवा डट कमका सञ्चालक भवानी पन्त । वित्तव्यय घर भएका घिमिरे नागोया क्षेत्रमा रेष्टुरेन्ट, ट्रेडिङ, रेमिट्यान्स र ट्रभल व्यवसायमा सक्रिय छन् भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका महासचिवको जिम्मेवारीमा पनि छन् । बागलुङ गल्कोटका रेष्टुरेन्ट व्यवसायीका साथै मिडियाकर्मी पन्त गल्कोट समाज जापानका महासचिव पनि हुन् ।

यसैगरी कोषाध्यक्षमा बागलुङ बलेवाकी सुमी केसी र धादिङका राजेन्द्र श्रेष्ठले उम्मेदवारीको घोषणा गरेका छन् । केसी बलेवा सेवा समाजका उपाध्यक्ष हुन भने श्रेष्ठ धादिङ समाजका महासचिव हुन् । यसैगरी कान्तो क्षेत्रीय समितिको संयोजकमा प्रकाश थापाले उम्मेदवारीको घोषणा गरेका छन् भने सदस्य पदमा पनि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भईसकेको छ । थापा नेपाल जापान युथ क्लवका सचिव हुन् ।

## सरकारको नीति...

दूरुपयोग अनुसन्धान आयोगलाई सुविधा सम्पन्न बनाउने र राष्ट्रिय सतर्कता केन्द्रको क्षमता बढाउने छ ।

राजश्व वृद्धिका लागि नयाँ क्षेत्रको पहिचान गरी करको दायरा फराकिलो पार्ने कार्यक्रम राखिएको छ । सम्पत्ति

शुद्धिकरणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिइने छ ।

भूकम्पपछिको पुननिर्माणका लागि विशेष सहूलियतमा ऋण सुविधा दिने, पुननिर्माण र स्थापनामा अनुत्पादनक खर्च कटौती गर्दै पारदर्शीता कायम राख्ने प्रयास हुने कार्यक्रममा उल्लेख छ । वित्तीय प्रतिवेदन प्रणालीलाई अन्तर्राष्ट्रियस्तरको बनाउने, खर्च प्रणाली, लेखापरीक्षणको प्रभावकारी र विश्वसनीय बनाउन आवश्यक काम गरिने छ ।

सरकारको नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकासका लागि पनि केही योजना अघि सारेको छ । जसअनुसार पूर्व-पश्चिम राजमार्गका केही मार्गलाई ६ लेनको बनाइने छ । त्यस्तै व्यापारिक महत्वका सडकहरूलाई पनि ६ लेखको बनाइने उल्लेख गरिएको छ । भूकम्पबाट क्षतिग्रस्त राजमार्गको पुननिर्माणले आगामी वर्षमा विशेष प्राथमिकता पाउनेछन् ।

## नेपाली र जापानी भाषा सिक्नु - 111

(नेपाली र जापानी भाषा सिक्नु)

日本語の文章 (जापानी शब्द)	日本語の発音 (जापानी उच्चारण)	नेपाली भाषाको उच्चारण	नेपाली भाषाको उच्चारण
まち	माची	टोल	टोल
村	सुरा	गाउँ	गाउन
区	कु	वडा	वडा
村務委員	सोनराकुखाइहाउइइइइ	गाउँ विकास समिति	गाउन・बिकास・सामिती
地域	चिइकी	क्षेत्र	चेट्टोरा
郡	गुन	जिल्ला	जिल्ला
県	केन	अन्चल/प्रिफेक्चर	अन्चल/प्रिफेक्चर
州	स्यु	प्रदेश	ब्रुदेशु
国家/国	कोक्खा/खुनी	राष्ट्र	लास्ट्रा
大陸	ताइरिकु	महादेश	माहादेश
世界	सेखाइ	विश्व/संसार	बिश्चुवा/सन्सार
地球	चिक्वु	पृथ्वी	ब्रुटिपि

जापान तथा नेपालमा चल्ने iPhone 5, 4S (Sim Free), विभिन्न किसिमका Smart Phone हरू सुपथ मूल्यमा उपलब्ध

i-Phone 4S    i-Phone 5    Samsung Galaxy S3 Alpha    F-3D (Girls)    Dell Streak Pro

दुबै साइडमा क्यामेरा भएको मोबाइल फोनहरू मात्र १५,००० रैन ।

ससी कुसुराको मासु, मरमसला, अचार, दाल-गेडागुडी, फोन कार्डका लागि हामीलाई सम्पर्कनुहोस् ।

**Barahi Foods & Spice Center**  
नेपाली पसल (हलाल फुड)

Tel. 090-6094-9954 (Soft Bank),  
03-3363-1145, Fax. 03-5386-8797  
(टोकियो स्थित जेआर सिनओकुबो स्टेशनबाट ३० सेकेन्ड मात्र)

## रोजगारीको सूर्ण अवसर

टोकियो, साइतामा, चिबा, खानागावा र ओसाका क्षेत्रमा केही कामदारको आवश्यकता परेकोले इच्छुकहरूले तुरुन्त सम्पर्क गर्नुहोला ।

काम गर्ने स्थान, तलब र काम गर्ने समय आपसी श्रेटघाटमा तय गरिने ।

जापानी भाषा जान्ने व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइने ।

**MAX CORPORATION**  
5-12-8-103. 105 Ota-ku  
NishiKamata Tokyo  
फोन : 03-५७११-०८०५  
(सोमबार - शुक्रबार ९:०० देखि १८:०० बजेसम्म)

### महत्वपूर्ण टेलिफोन नम्बरहरू

नेपाली राजदूतावास टोकियो .....  
..... फोन: ०३-३७१३-६२४१/४२  
..... फ्याक्स: ०३-३७१९-०७३७  
टोकियो क्षेत्रीय अध्यागमन ब्यूरो  
सिनागावा ..... ०३-५७९६-७१११  
टेलिफोन नम्बर सोधपूछ ..... १०४  
प्रहरी ..... ११०  
एम्बुलेन्स र दमकल ..... ११९

# नीर शाहलाई 'डायमन्ड शमशेर साहित्य पुरस्कार'

काठमाडौं । वरिष्ठ चलचित्रकर्मी तथा नेपाल टेलिभिजनका अध्यक्ष नीर शाहलाई 'डायमन्ड शमशेर साहित्य पुरस्कार' प्रदान गरिने भएको छ । डायमन्ड शमशेर साहित्यिक प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै शाहलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका शाहको योगदानको उच्च मूल्याङ्कन गर्दै यस वर्षको 'डायमन्ड शमशेर साहित्य पुरस्कार'बाट उनलाई पुरस्कृत गर्न लागिएको जारी विज्ञप्तिमा भनिएको छ । शाहले डायमन्ड शमशेरको दुई उपन्यासमा आधारित रहेर चलचित्र बसन्ती र सेतो बाघ निर्देशन गरेका थिए ।

हरेक वर्ष असार २१ गते शमशेरको जन्मदिनको अवसरमा प्रदान गरिने 'डायमन्ड शमशेर साहित्य पुरस्कार' यस वर्ष भने भूकम्पका कारण ढिला हुन गएको प्रतिष्ठानले जनाएको छ । शाहलाई भव्य समारोहका बीच २५ हजार रूपैयाँसहित पुरस्कारले सम्मान गरिनेछ । प्रतिष्ठानले कला र साहित्य क्षेत्रमा योगदान पुऱ्याएका विभिन्न व्यक्तिको हरेक वर्ष 'डायमन्ड शमशेर साहित्य पुरस्कार'बाट सम्मान गर्दै आईरहेको छ ।



## दर्शना आउने भयो 'तिम्रो फिगर कोकाकोला'


काठमाडौं । पूर्णतया कमेडी बिषयमा निर्माण भएको चलचित्र 'अधकट्टी'ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्रका निर्माता प्रदिपकुमार उदयका अनुसार चलचित्र अब दर्शको छोको पारेर प्रदर्शनमा आउने छ ।

कात्तिक ३ गते मोफसल र कात्तिक ६ गते उपत्यकाका हलबाट यो चलचित्र प्रदर्शनमा आउने निर्माता उदयले बताए । केही समयअघि च्यारेटिबाट दर्शक तथा चलचित्रकर्मीहरूबाट राम्रो प्रशंसा बढुलेको चलचित्रमा समावेश 'तिम्रो फिगर कोकाकोला' बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । चलचित्रलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन् । चलचित्रमा अशिष्मा नकमी, रिस्ता बस्नेत, गौरव पहारी, गजित बिष्ट, विल्सन विक्रम राई र प्रदिप बांस्तोला मुख्य भूमिकामा छन् । अभिनेत्री नम्रता श्रेष्ठ पनि चलचित्रमा विशेष भूमिकामा देखिएको छिन् ।

च्यारेटिबाट पाएको दर्शकहरूको सल्लाह सुझावअनुसार चलचित्र दर्शक नजिक गुड मुडमा हेर्ने प्रतिक्रिया आएपछि निर्माण युनिटले सोहीबमोजिम प्रदर्शन मिति तय गरेको बुझिएको छ । तर, यसअघि सोही मितिमा 'चंखे शंखे पंखे'ले आउने घोषणा गरिसकेको छ । अब दर्शना अधकट्टी र 'चंखे शंखे पंखे'भन्ने पक्का भएको छ ।



## बलिउड अभिनेता शहिदले गरे बिहे



मुम्बई । बलिउड अभिनेता शहिद कपुर बैवाहिक बन्धनमा बाँधिएका छन् । ३४ वर्षीय शहिदले दिल्ली निवासी २१ वर्षीय मिरा राजपुतसँग मंगलबार बिवाह गरेका हुन् ।

गुडगाउँको ओवाराया होटलमा सम्पन्न बिहे समारोहमा सहिदले आफु निकटका केही बलिउड कलाकारहरूलाई मात्र निमन्त्रणा गरेका थिए । सहिद र मिराविच बिहे हुने कुरा केही समय अगाडि सार्वजनिक भएको थियो । करिनासँग ४ वर्ष डेट गरेका शहिदले त्यसपछि विद्या बालन, सोनाक्षी सिन्हासँग पनि डेट गरेको चर्चा थियो । तर अन्ततः उनले चलचित्र क्षेत्र बाहिरकी युवती रोजेका छन् ।

## खेलकूद

### क्रिकेटको विश्व वरियता क्रममा नेपाल प्रवेश

नेस संवाददाता, काठमाडौं - नेपाल अन्तर्राष्ट्रिय टी-ट्वेन्टी क्रिकेटको विश्व वरियता क्रममा पहिलो पटक प्रवेश गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी गरेको वरियता क्रममा नेपाल १५ औं स्थानमा परेको छ । यो वरियता क्रमको अन्तिम स्थान हो । नेदरल्यान्ड्समा सम्पन्न चार अम्पास खेलको शृङ्खला पूरा गरेसँगै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण उपलब्धि हासिल गरेको हो । त्यस्तै, वरियता क्रमको पहिलो स्थानमा श्रीलंका, दोस्रोमा भारत, तेस्रोमा अस्ट्रेलिया, चौथोमा वेस्ट इन्डिज, पाँचौंमा पाकिस्तान, छैटौंमा साउथ अफ्रिका र सातौंमा न्युजिल्यान्ड छ । त्यसैगरी, आठौंमा इंग्ल्यान्ड, नवौंमा बंगलादेश, दशौंमा स्कटल्यान्ड, एघारौंमा अफगानिस्तान, बाह्रौंमा नेदरल्यान्ड्स, तेह्रौंमा आयरल्यान्ड र चौधौं स्थानमा जिम्बावे रहेका छन् ।

नेदरल्यान्ड्ससँगको सिरिजमामा भने नेपालले खासै उल्लेखनीय प्रदर्शन गर्न सकेको थिएन । चार खेल खेलेको नेपालले एक खेलमा जित तथा तीन खेलमा हार व्यहारेको थियो । पहिलो खेलमा नेपाल १८ रनले पराजित भएको थियो भने दोस्रोमा १०३ र तेस्रोमा १८ रनले नै पराजित भएको थियो । त्यस्तै, चौथो तथा अन्तिम खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई तीन विकेटले पराजित गरेको थियो । गत वर्ष बंगलादेशमा भएको ट्वेन्टी-ट्वेन्टी विश्वकप प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि आइसिसीले नेपाललाई त्यतिबेला टी-ट्वेन्टीको मान्यता दिएको थियो ।



## सुपथ मूल्यमा ल्याएपछि कम्प्युटर

### तपाईंको घबरेलोमा

के तपाईंलाई अत्यावश्यक सबै प्रीग्रामहरू भएको अंग्रेजी भर्सनका नयाँ ल्यापटप कम्प्युटर चाहिएको छ ??? यदि त्यसो हो भने ढिला नगर्नुस् । भारी छूटमा धमाधम बिक्री भईरहेको छ । छिट्टै सम्पर्क राख्नुहोस् ।

### बिशेषताहरू:

- आधारभूत सबै सफ्टवेयरहरू लगायत नेपाली अक्षर पढ्न र लेख्न मिल्ने फन्ट तथा युनिकोड डाउनलोड गरिएको
- नेपालमा लगेर चलाउन पनि कुनै समस्या नपर्ने
- आफ्नो लागि वा आफन्तलाई उपहार दिनका लागि बिभिन्न कलर र साइजमा उपलब्ध भएको
- घरमै डेलिभरि गरेर पठाइने ब्यवस्था भएको
- साथै कम्प्युटर सम्बन्धि अन्य सुकाव, सल्लाह तथा सेवाहरू उपलब्ध गराइने

हामी कहाँ कम्प्युटर मर्मत पनि गरिन्छ ।

यहाँ उल्लेख गरिएका बाहेक अन्य मोडल र मूल्यका कम्प्युटरहरू पनि उपलब्ध छन् ।

**TOSHIBA**  
CPU: Intel Core 2 Duo 2.4  
HDD: 320 GB  
RAM: 4GB  
DRIVE: DVD Super Multi  
WIFI: OK  
OS: WIN 7  
WEB CAMERA: OK  
SIZE: 16"

₹32,000

**TOSHIBA**  
CPU: Intel Cel-2.2  
HDD: 320 GB  
RAM: 2GB  
DRIVE: DVD Super Multi  
WIFI: OK  
OS: WIN 7  
WEB CAMERA: OK  
SIZE: 16"

₹27,000

**LENOVO**  
CPU: Intel Cel Dual core 2.0  
HDD: 320 GB  
RAM: 2GB  
DRIVE: DVD Super Multi  
WIFI: OK  
OS: WIN XP  
WEB CAMERA: OK  
SIZE: 15.6"

₹32,000

**FUJITSU**  
CPU: Intel Core 2 Duo 2.4  
HDD: 320 GB  
RAM: 2GB  
DRIVE: DVD Super Multi  
WIFI: OK  
OS: WIN 7  
WEB CAMERA: NO  
SIZE: 15.4"

₹25,000

**HP**  
CPU: AMD Athlon64x2 Core 2 Duo 2.1  
HDD: 160 GB  
RAM: 2GB  
DRIVE: DVD Super Multi  
WIFI: OK  
OS: WIN 7  
WEB CAMERA: OK  
SIZE: 12.1"

₹30,000

**DELL**  
CPU: Intel Cel 2.0  
HDD: 250GB  
RAM: 2GB  
DRIVE: DVD Super Multi  
WIFI: OK  
OS: WIN 7  
WEB CAMERA: NO  
SIZE: 15.4"

₹25,000

**TOSHIBA**  
CPU: Intel Core 2 Duo 1.4  
HDD: 160 GB  
RAM: 2GB  
DRIVE: DVD Super Multi  
WIFI: OK  
OS: WIN 7  
WEB CAMERA: OK  
SIZE: 21.1"

₹22,000

**SONY VAIO**  
CPU: Intel Core 2 Duo 2.26  
HDD: 320 GB  
RAM: 2GB  
DRIVE: DVD Super Multi  
WIFI: OK  
OS: WIN 7  
WEB CAMERA: OK  
SIZE: 13.3"

₹35,000

**SONY VAIO**  
CPU: Intel Cel-1.73  
HDD: 160 GB  
RAM: 2GB  
DRIVE: DVD Super Multi  
WIFI: OK  
OS: WIN 7  
WEB CAMERA: OK  
SIZE: 14.1"

₹27,000

**SONY VAIO**  
CPU: Intel Core 2 Duo 1.7  
HDD: 160 GB  
RAM: 2GB  
DRIVE: DVD Super Multi  
WIFI: OK  
OS: WIN 7  
WEB CAMERA: OK  
SIZE: 13.3"

₹25,000

**SONY VAIO**  
CPU: Intel Core 2 Duo 1.7  
HDD: 160 GB  
RAM: 2GB  
DRIVE: DVD Super Multi  
WIFI: OK  
OS: WIN 7  
WEB CAMERA: OK  
SIZE: 13.3"

₹25,000

**SONY VAIO**  
CPU: Intel Core 2 Duo 1.7  
HDD: 160 GB  
RAM: 1GB  
DRIVE: DVD Super Multi  
WIFI: OK  
OS: WIN 7  
WEB CAMERA: OK  
SIZE: 15.4"

₹22,000

**SONY VAIO**  
CPU: Intel Cel-M 1.6  
HDD: 80 GB  
RAM: 1GB  
DRIVE: DVD Super Multi  
WIFI: OK  
OS: WIN 7  
WEB CAMERA: OK  
SIZE: 14.1"

₹20,000

**SONY VAIO**  
CPU: Intel Cel-M 1.6  
HDD: 60 GB  
RAM: 1GB  
DRIVE: DVD Super Multi  
WIFI: OK  
OS: WIN 7  
WEB CAMERA: OK  
SIZE: 14.1"

₹20,000

**FUJITSU**  
CPU: Intel Core 2 Duo 2.53  
HDD: 500 GB  
RAM: 4GB  
DRIVE: DVD Super Multi  
WIFI: OK  
OS: WIN 7  
WEB CAMERA: NO  
SIZE: 15.6"

₹35,000



**GMT International Co. Ltd.,**

2-14-4 (1F) Hyakunincho, Shinjuku-Ku, Tokyo 169-0073, Tel & Fax: 03- 5937-5314 Mobile 080-4150-5314 Softbank

Our Postal Account 10120-51602201

(सबै कम्प्युटर सेकेन्ड हैन्ड हुन् ।)

# GMT Calling Card

## RECHARGEABLE INTERNATIONAL PHONE CARD

नेपाल लगायत विश्वका विभिन्न मुलुकहरूमा रहेका आफन्तसँग सुपथ मुल्यमा सजिलैसँग सिधा सम्पर्क गर्नका लागि जिएमटी कलिङ्ग कार्ड नै प्रयोग गरौं ।

आफ्नो लागि एकप्रति सँधै साथमा सुरक्षित राखौं ।

क्रेडिट कार्ड अथवा नजिकको कन्भिनियन्स स्टोरमा रिचार्ज गरी सँधै प्रयोग गरौं र आफन्तसँगको सामिप्यता पनि सँधै कायमै राखौं ।

### २,००० येनको रिचार्ज गरेपछि कार्डले दिने समय

iPhone/SmartPhone/Internet	
Landline	4hrs 05min
Mobile (NTC)	3hrs 56min
Mobile (Ncell)	3hrs 50min



Landline	3hrs 20min
Landline	3hrs 10min
Mobile (NTC)	3hrs 08min
Mobile (Ncell)	3hrs 08min

### GMT INTERNATIONAL CO., LTD.



2-14-4 Hyakunincho, Shinjuku-Ku, Tokyo 169-0073  
Tel/Fax : 03-5937-5314, Mob: 080-4150-5314(SB)  
Email: samudraparinews@gmail.com  
Website : www.gmt-intl.com/card/

### जिएमटी कलिङ्ग कार्ड नै किन ?

- ❖ सस्तो, राम्रो र भरपर्दो
- ❖ पब्लिक तथा ल्याण्डलाईन फोन, आइफोन, स्मार्टफोन, साधारण फोन र वेभ फोनबाट फोन गर्न सकिने
- ❖ क्रेडिट कार्डबाट पनि रिचार्ज गर्न मिल्ने
- ❖ कुनै पनि जानकारी चाहिएमा टेलिफोनमार्फत कस्टमर सर्भिस उपलब्ध

## ५० जना कामदारको तुरुन्त आवश्यकता

• टोकियो • साइतामा • चिवा • नागोया

### चिवा

#### काम गर्ने समय

- 08 : 00 ~ 12 : 00
- 10 : 00 ~ 19 : 00
- 14 : 30 ~ 20 : 00

तलब : ९०० येन प्रति घण्टा

- ❖ कामको प्रकृति: बेन्तो, स्याण्डवीच सम्बन्धि
- ❖ बिदाको दिन कम्पनीद्वारा तोकिने



### एडज्यु, तेइज्यु र डिपेन्डेन्टलाई उच्च प्राथमिकता



#### 通訳・

#### 翻訳業務正社員も同時募集

### आईची केन/नागोया

कप रामेन उत्पादन कम्पनी

#### काम गर्ने समय

- 05 : 30 ~ 14 : 30
- 06 : 30 ~ 17 : 30
- 07 : 00 ~ 16 : 00
- 09 : 00 ~ 18 : 00

तलब : ९०० येन प्रति घण्टा

- ❖ बिदा आपसी सहमतिमा तय गरिने
- ❖ नागोयाको चिरपरिचित रामेन

कम्पनी भित्र ५० येनमा रामेन खरिद गर्न पाइने

### साइतामा/टोकियो

#### काम गर्ने समय

- 07 : 00 ~ 16 : 00
- 08 : 00 ~ 17 : 00
- 21 : 00 ~ 06 : 00
- 00 : 00 ~ 06 : 00
- 20 : 00 ~ 06 : 00

तलब : ९०० येन प्रति घण्टा

- ❖ कामको प्रकृति: तरकारी काटने, घुने कामका साथै बेन्तोको टपिङ सम्बन्धि
- ❖ बिदा आपसी सहमतिमा तय गरिने



**K LINE K·LINE GROUP**  
Homepage: www.k-linegroup.co.jp

#### सम्पर्कका लागि:

साइतामा र चिवा क्षेत्र : शाह - 080-5872-6983  
टोकियो र चिवा क्षेत्र : निराजन - 080-5433-9651  
लामा - 090-2932-8634  
आईचीकेन क्षेत्र : दिपेन्द्र - 070-2189-4246  
रमिला - 070-2189-4244

日本語の場合佐藤まで  
080-5872-6984

सम्पर्क गर्ने समय  
१० देखि १२ बजेसम्म